

આર્થિક વર્ષ

૨૦૬૫ / ૦૭૦

પ્રાઇમ લાઇફ

સુરક્ષિત ભવિષ્ય

T.R. Upadhyaya & Co.
Chartered Accountants

124 Lal Colony Marg
Lal Durbar
Post Box No. 4414
Kathmandu, Nepal

Telephone: 977 (1) 4410927, 4420026
Fax : 977 (1) 4413307
E-mail : trunco@ntc.net.np

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

शेयरधनी महानुभावहरू समक्ष स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन

वित्तीय विवरणमाथि प्रतिवेदन

हामीले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को यसै साथ संलग्न वित्तीय विवरणहरू सोसंग संलग्न ३१ आषाढ २०७० को बासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाब, स्वामित्व कोष (Equity) मा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा महत्वपूर्ण लेखा सम्बन्धी नीति तथा टिप्पणीहरूको सारको लेखापरीक्षण सम्पन्न गरेका छौं ।

वित्तीय विवरणहरूप्रतिको व्यवस्थापनको उत्तरदायित्व

नेपाल लेखामान अनुसारको यी वित्तीय विवरणहरू तयार गर्ने तथा सहि प्रस्तुतिकरण गर्ने उत्तरदायित्व व्यवस्थापनमा रहेको छ । यी दायित्व अन्तर्गत: जालसाजी वा त्रुटीबाट हुन सक्ने सारभूत रूपमा त्रुटीपूर्ण रहित (free from material misstatement) वित्तीय विवरण तयार गर्न तथा प्रस्तुत गर्न आवश्यक आन्तरिक नियन्त्रण प्रणालीको बनावट, कार्यान्वयन र कायम गर्ने, उपयुक्त लेखा नीतिको छनौट एवं प्रयोग तथा परिस्थिती अनुरूप उचित लेखा अनुमानको प्रयोग पनि समावेश हुन्छ ।

लेखापरीक्षकको उत्तरदायित्व

लेखापरीक्षणको आधारमा यी वित्तीय विवरणहरू उपर राय व्यक्त गर्नु हाम्रो उत्तरदायित्व हो । हामीले नेपाल लेखापरीक्षणमानको प्रावधान अनुसार लेखापरीक्षण सम्पन्न गरेका छौं । सो लेखापरीक्षणमान अनुसार वित्तीय विवरणहरू सारभूत रूपमा त्रुटीपूर्ण प्रस्तुती रहीन छ भन्ने कुरामा उचित रूपमा आश्वस्त हुनको लागि लेखापरीक्षण गर्दा नैतिक आवश्यकता (Ethical requirement) को परिपालना तथा लेखापरीक्षणको योजना तर्जुमा गरी लेखापरीक्षण सम्पन्न गर्नु पर्दछ ।

लेखापरीक्षण अन्तर्गत वित्तीय विवरणहरूमा उल्लेख गरिएका रकमहरू तथा खुलस्त गरिएका कुराहरूको प्रमाण प्राप्त गर्न लेखापरीक्षणका कार्यविधिहरू सम्पादन गर्नु पर्दछ । छनौट गरिएका कार्यविधिको साथै वित्तीय विवरणहरू जालसाजी वा त्रुटीबाट सारभूत रूपमा त्रुटीपूर्ण हुने जोखिमको मूल्यांकन लेखापरीक्षणको विवेकमा निर्भर हुन्छ । उक्त जोखिमको मूल्यांकन गर्दा सो अवस्थामा उपयुक्त हुने लेखापरीक्षण कार्यविधिको तर्जुमा गर्नको लागि लेखापरीक्षकले निकायको वित्तीय विवरणको तयारी र सहि प्रस्तुतिकरणसंग सम्बन्धित आन्तरिक नियन्त्रणको प्रभावकारीतामाथि विचार व्यक्त नगर्ने गरी आन्तरिक नियन्त्रणको मनन गर्दछ । व्यवस्थापनले प्रयोग गरेको लेखा नीतिको उपयुक्तता तथा लेखा अनुमानको औचित्यताको साथै विवरणहरूको समष्टीगत प्रस्तुतिकरणको मूल्यांकन पनि लेखापरीक्षणमा समावेश हुन्छ ।

हामीले प्राप्त गरेको प्रमाणहरू हाम्रो राय व्यक्त गर्नको लागि पर्याप्त र उपयुक्त आधार प्रदान गरेकोमा हामी विश्वस्त छौं ।



राय (Opinion)

हाम्रो रायमा यी वित्तीय विवरणहरूले नेपाल लेखामान तथा सामान्यतया सर्वमान्य लेखाका सिद्धान्तहरू अनुसार ३१ आषाढ २०७० (१५ जुलाई २०१३) को कम्पनिको आर्थिक स्थिति, सो मितिमा समाप्त भएको वर्षको संचालन नतिजा र नगद प्रवाहको समग्रमा यथार्थ एवं समुचित चित्रण गर्दछ जुन कम्पनी ऐन २०६३ एवं बीमा ऐन २०४९ र नियमावली २०४९ बमोजिम रहेको छ ।

विषयवस्तुको महत्व (Emphasis of Matter)

वित्तीय विवरणसंग सम्बन्धित लेखा सम्बन्धी टिप्पणी नं २० मा उल्लेख भए बमोजिम बीमा समिती बाट मिति २०७१।०३।१७ मा प्राप्त Due Diligence Audit Report को आधारमा अघिल्ला वर्षहरूसँग संबन्धीत असुल उपर भएका अनियमित भनिएका खर्चहरूलाई आ.व २०६८।६९ को संबन्धीत शिर्षकका अन्तिम मौज्जात रकमहरूमा समायोजन गरी पुनःलेखाङ्कन गरिएको छ।

कम्पनी ऐन २०६३ र बीमा ऐन, २०४९ र नियमावली २०४९ ले तोकेको कुराहरू उपरको प्रतिवेदन

हामीले जानेबुझे सम्म लेखापरीक्षण सम्पन्न गर्न आवश्यक सूचना एवं स्पष्टीकरण पायौं; वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू कम्पनि ऐन २०६३ तथा बीमा समिती ले तोकेको ढाँचा तथा तरिका अनुसार तयार गरिएको; सो विवरणहरू कम्पनिको लेखा हिसाब तथा अभिलेखसँग दुरुस्त रहेको तथा प्रचलित कानून बमोजिम ठीकसँग राखिएका छन् ।

हामीलाई प्राप्त जानकारी र हामीलाई दिएको स्पष्टीकरण तथा हामीले परीक्षण गरेका श्रेस्ताबाट संचालक समिति अथवा कुनै कर्मचारीले कानुनी व्यवस्था बिरुद्ध कामकाज वा हानी नोक्सानी गरेको, तथा बीमा ऐन, २०४९ र नियमावली २०४९ बमोजिम पालना नगरेको पाएनौ ।



संजिव कुमार मिश्र
साभेदार



नि. टि. आर. उपाध्या एण्ड कं.
चार्टर्ड एकाउन्टेन्ट्स

मिति: २५ बैशाख २०७४ (8 May 2017)
काठमाडौं

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०७९/८०

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
२०७०/३/३१ को वासलात

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
१	श्रोत			
१	चुक्ता पूँजी	१६	४८,८१,६०,०००	४३,२०,००,०००
२	जगेडा तथा कोष	१७	३२,१६,७२,४०९	२५,४१,०१,६८५
३	जीवन बीमा कोष	११	१,२४,६१,१६,८७३	७४,०२,२३,२५९
४	महा विपत्ती जगेडा	१८	-	-
५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	१९	-	-
	कुल श्रोत		२,०५,५९,४९,२८२	१,४२,६३,२४,९४४
६	उपयोग			
६	स्थिर सम्पत्ति (खुद)	२०	१३,३९,०९,८९७	१४,१६,७८,८६३
७	दीर्घकालिक लगानी	२१	७५,३२,९४,४०१	८३,६७,८०,७८५
८	बीमालेखको धितोमा कर्जा	३	२,६१,२३,२००	५६,७३,०००
९	अन्य दीर्घकालिन कर्जा	२३	२,९३,३५,८१५	२,०५,१६,७११
	चालु सम्पत्ति कर्जा तथा पेशकीहरू :			
१०	नगद तथा बैंक मौज्दात	२२	६,४१,९९,४९१	६,५२,३२,००७
११	अल्पकालिन लगानी	२१	१,१६,१९,७६,०४३	४६,६६,६६,०००
१२	अन्य अल्पकालिन कर्जा	२३	१६,८९,७३३	९,२०,८१४
१३	अन्य सम्पत्ति	२४	३५,९६,९७,७०२	२६,८०,८०,२९५
	जम्मा (क) (१०+११+१२+१३)		१,५८,७५,६२,९७०	८०,०८,९९,११६
१४	चालु दायित्व तथा व्यवस्थाहरू :			
१४	चालु दायित्व	२५	११,३०,३१,९८४	१४,६३,६१,८४९
१५	असमाप्त जोखिम बापत व्यवस्था	२६	३२,४३,००,०००	२०,५०,००,०००
१६	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९	७६,८७,२४५	३३,७४,४१२
१७	अन्य व्यवस्था	२६ क	२,९३,९८,४५७	२,४७,८८,७५८
	जम्मा (ख) (१४+१५+१६+१७)		४७,४४,१७,६८७	३७,९५,२५,०१८
१८	खुद चालु सम्पत्ति (ग) = (क) - (ख)		१,११,३१,४५,२८३	४२,१३,७४,०९८
१९	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	२७	१,४०,६८७	३,०१,४८७
२०	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान		-	-
	कुल उपयोग (६+७+८+९+१०+११+१२+२०)		२,०५,५९,४९,२८२	१,४२,६३,२४,९४४

संभावित दायित्वहरू तथा अनुसूची ३, ९, ११ तथा १६ देखि २९ सम्म यसका अभिन्न अंग हुन् ।

संभावित दायित्वहरू

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	चुक्ता वा भुक्तानी हुन बाँकी लगानी	-	-
२	प्रत्याभुति प्रतिबद्धता	-	-
३	बीमालेख अन्तर्गत भन्दा बाहेकबाट बीमक उपर दावी परेको तर बीमकले दायित्व स्वीकार नगरेको ।	-	-
४	बीमकले वा बीमकको तर्फबाट दिइएको ग्यारेण्टी	-	-
५	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	-	-

लक्ष्मण ज्ञवाली प्रमुख वित्तीय अधिकृत	मनोज कुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत	प्रा. डा. उपेन्द्र कुमार कोइराला अध्यक्ष	गोपीकृष्ण सिकारीया संचालक
नारायण बजाज स्वतन्त्र संचालक	गोविन्द प्रसाद भट्टराई संचालक	पियुष राज अर्याल संचालक	पशुराम कोइराला स्वतन्त्र संचालक
			अजय विक्रम शाह संचालक
			सि.ए. संजिव कुमार मिश्र साम्भेदार
			टि.आर. उपाध्या एण्ड कं. चार्टर्ड एकाउन्टेन्ट्स मिति: २०७४/०१/२५ स्थान: काठमाण्डौ, नेपाल

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
आर्थिक वर्ष २०६९/०७० को नाफा नोक्सान हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आम्दानी			
१	आय व्यय हिसाबबाट सारेको	१०	७,८५,४३,२१९	३,९३,२८,८०६
२	जीवन बीमा कोषबाट सारेको	११	१,४२,०१,५५२	१,१५,१३,८३५
३	लगानी कर्जा तथा अन्यबाट आय	२	३,२०,३७,३१६	३,२८,१४,३१५
४	व्यवस्था फिर्ता	१२	३६,७३,४६२	६८,१८,९३५
५	अन्य आम्दानी		३१,५८५	२५,३७५
	जम्मा आम्दानी (क)		१२,८४,८७,१३४	९,०५,०१,२६६
	खर्च			
६	व्यवस्थापन खर्च	७	४,२०,३९,४६०	२,८१,४७,५१३
७	अपलेखन खर्च	१३	-	-
८	शेयर सम्बन्धी खर्च	१३ क	-	-
९	अन्य खर्चहरू	१४	-	-
१०	नोक्सानीको लागि व्यवस्था	१५	१८,७२,३०६	३,९८,८०२
११	कर्मचारी आवास व्यवस्था	२६ क	-	-
१२	कर्मचारी बोनस व्यवस्था	२६ क	७६,८८,६७०	५६,३२,२६८
१३	समायोजित आयकर (अ)=(आ)-(इ)	८	(४,६८,४४,०२७)	(६,९६,४९,४४५)
१४	आ) आयकर		-	-
१५	इ) स्थगन कर सम्पत्ति / (दायित्व)		४,६८,४४,०२७	६,९६,४९,४४५
१६	जीवन बीमा कोषमा सारेको	११	-	-
	जम्मा खर्च (ख)		४७,५६,४०९	(३,५४,७०,८६२)
१७	खुद नाफा/(नोक्सान) (ग)=(क)-(ख)		१२,३७,३०,७२४	१२,५९,७२,१२८
१८	अघिल्लो वर्षसंग सम्बन्धित खर्च		-	(१,४४,६४०)
१९	अघिल्लो वर्षबाट सारिएको नाफा/(नोक्सान)		७,२१,९०४	३७,८०,७६३
	बाँडफाँडको लागि उपलब्ध रकम		१२,४४,५२,६२९	१२,९६,०८,२५१
२०	(क) स्थगन कर जगेडा	१७	४,६८,४४,०२७	६,९६,४९,४४५
	(ख) पूँजीगत जगेडा	१७	-	-
	(ग) विशेष जगेडा	१७	-	-
	(घ) अन्य जगेडा (विवरण खुलाउने)	१७	-	-
	(ङ) प्रस्तावित लाभांश		-	५,९२,३६,९०१
	(अ) बोनस शेयर	१७	-	५,६३,१४,४००
	(आ) नगद लाभांश	२६ क	-	२९,२२,५०१
	(च) महाविपत्ती जगेडा	१८	-	-
२१	वासलातमा सारेको नाफा/(नोक्सान)		७,७६,०८,६०२	७,२१,९०४

अनुसूची २, ७, ८, तथा १० देखि १५, १७ र १८ सम्म यसका अभिन्न अंग हुन् ।

लक्ष्मण ज्ञवाली प्रमुख वित्तीय अधिकृत	मनोज कुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत	प्रा. डा. उपेन्द्र कुमार कोइराला अध्यक्ष	गोपीकृष्ण सिकारीया संचालक
नारायण बजाज स्वतन्त्र संचालक	गोविन्द प्रसाद भट्टराई संचालक	पियुष राज अर्याल संचालक	पशुराम कोइराला स्वतन्त्र संचालक
अजय विक्रम शाह संचालक	सि.ए. संजिव कुमार मिश्र साम्फेदार	टि.आर. उपाध्या एण्ड कं. चार्टर्ड एकाउन्टेन्ट्स मिति: २०७४/०१/२५ स्थान: काठमाण्डौ, नेपाल	

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
२०६९/४/१ देखि २०७०/३/३१ सम्मको नगद प्रवाहको विवरण

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
क	कारोबार संचालनबाट नगद प्रवाह :			
	बीमा शुल्क आम्दानी		१,१२,६२,४८,१६१	९४,०१,७१,०५१
	विलम्ब शुल्क आम्दानी		-	-
	पुनर्बीमा शुल्क आम्दानी		-	-
	पुनर्बीमा कमिशन आम्दानी		५८,७६,४७५	६६,१९,६२२
	अन्य प्रत्यक्ष आम्दानी		३२,६५,०९७	१६,३९,९१३
	पुनर्बीमकबाट प्राप्त दाबी रिकभरी		५,४८,२५,२६१	४,४६,३८,२८६
	पुनर्बीमा शुल्क भुक्तानी		(१०,०४,०२,६३१)	(६,८९,७३,६०१)
	पुनर्बीमा कमिशन भुक्तानी		-	-
	अभिकर्ता कमिशन भुक्तानी		(११,७०,५४,५५३)	(११,६३,७९,६२७)
	स्वास्थ्य परीक्षण शुल्क भुक्तानी		(१०,९८,६१७)	(१६,२२,९१७)
	मुल्य दाबी भुक्तानी		(१५,१२,४९,०१६)	(९,३६,१६,८०७)
	अवधि समाप्ती दाबी भुक्तानी		-	-
	आंशिक अवधि समाप्ती दाबी भुक्तानी		(१,०१,८५,६९२)	-
	समर्पण मूल्य दाबी भुक्तानी		(६९,३३,६३१)	(१५,००,५१२)
	अन्य दाबी भुक्तानी		(५५,२४,०११)	(३७,२०,२७६)
	सेवा शुल्क भुक्तानी		(९४,०१,७११)	(६७,०८,२३३)
	अन्य प्रत्यक्ष खर्च		-	-
	व्यवस्थापन खर्च भुक्तानी		(२०,२२,५१,५५१)	(२५,९७,२०,६०२)
	कर्मचारी बोनस भुक्तानी		(५६,२२,५२५)	(२५,४१,४६९)
	आयकर भुक्तानी		-	-
	चालु सम्पत्तिमा (वृद्धि)/कमी		(३,६६,०५,८२६)	(१,९४,२१,१५४)
	चालु दायित्वमा वृद्धि/(कमी)		१,३६,५८,०५६	(४६,६९,१०८)
	कारोबार संचालनबाट खुद नगद प्रवाह (क)		५५,७५,४३,२८४	४१,४१,९४,५६६
ख	लगानी गतिविधिबाट नगद प्रवाह			
	स्थिर सम्पत्तिमा (वृद्धि)/कमी		(१,०७,५९,५३१)	(८,२५,२६,१०५)
	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीमा लगानीमा (वृद्धि)/कमी		-	(९,००,१९,६३०)
	बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानीमा (वृद्धि)/कमी		(३७,००,००,०००)	(३७,००,००,०००)
	बैंक तथा वित्तीय संस्थाको अन्य निक्षेप लगानीमा (वृद्धि)/कमी		(१४,२४,३५,०४३)	८,४०,०८,६०७
	इक्यूटी शेयर लगानीमा (वृद्धि) कमी		(२,७०,३७,६६०)	५६,०३,५२०
	अग्राधिकार शेयर/डिबेन्चरमा लगानीमा (वृद्धि)/कमी		(७,००,००,०००)	(४,५८,४३,०००)
	अन्य लगानीमा (वृद्धि)/कमी		(९,५७,४७०)	-
	बीमालेखको धितोमा कर्जा (वृद्धि)/कमी		(२,०४,५०,२००)	(४९,५४,०००)
	पेशकी तथा अन्य कर्जामा (वृद्धि)/कमी		(९५,८८,०२३)	(१,११,२४,४३९)
	भुक्तानी प्राप्त ब्याज आम्दानी (लगानीमा)		१३,६३,३३,८३५	१०,४५,०९,६८८
	भुक्तानी प्राप्त डिभिडेन्ड		९,१०,३५८	६,८८,८७६
	भाडा आम्दानी		-	-
	भुक्तानी प्राप्त ब्याज आम्दानी (कर्जामा)		७,८०,७०२	१,८७,८८८
	अन्य अप्रत्यक्ष आम्दानी/खर्च		१,०९,६२९	१,३७,८१०
	लगानी गतिविधिबाट खुद नगद प्रवाह (ख)		(५१,३०,९३,४०३)	(४०,९३,३०,७८५)
ग	वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह			
	शेयरबाट प्राप्त रकम		-	-
	तिर्न बाँकी सापटीमा (वृद्धि)/कमी		-	-
	अल्पकालिन ऋणमा (वृद्धि)/कमी		(४,२५,००,०००)	४,२५,००,०००
	ऋण सापटीमा ब्याज भुक्तानी		(५९,८९७)	(२०,९२,५८९)
	लाभांश भुक्तानी		(२९,२२,५०१)	(३७,८९,४७४)
	वित्तीय स्रोत कारोबारबाट खुद नगद प्रवाह (ग)		(४,५४,८२,३९८)	३,६६,१७,९३७
	यस वर्षको सम्पूर्ण गतिविधिबाट खुद नगद प्रवाह (क)+(ख)+(ग)		(१०,३२,५१६)	४,१४,८१,७१८
	नगद तथा बैंकमा रहेको शुरू मौज्दात		६,५२,३२,००७	२,३७,५०,२८९
	नगद तथा बैंकमा रहेको अन्तिम मौज्दात		६,४१,९९,४९१	६,५२,३२,००७

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०६९/०७० मा इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण

विवरण	शेयर पूँजी	संचित नाफा / नोक्सान	प्रस्तावित बोनस शेयर	पूँजीगत जगेडा कोष	शेयर प्रिमियम	विशेष जगेडा कोष	अन्य जगेडा तथा कोष (स्थगन कर जगेडा)	महाविपत्ती जगेडा	कुल रकम
शुरू मौज्दात	४३,२०,००,०००	७,२९,९०४	५,६३,९४,४००	-	-	-	१९,७०,६५,३८९	-	६८,६९,०९,६८५
समायोजन				-	-	-			-
अघिल्लो वर्षसँग सम्बन्धीत खर्च	-	-	-					-	-
कुल मौज्दात	४३,२०,००,०००	७,२९,९०४	५,६३,९४,४००	-	-		१९,७०,६५,३८९	-	६८,६९,०९,६८५
बोनस शेयर जारी	५,६९,६०,०००	-	(५,६९,६०,०००)	-	-	-		-	-
यस वर्ष नाफा नोक्सान हिसाब बाट सारेको	-	१२,३७,३०,७२४	-					-	१२,३७,३०,७२४
स्थगन कर जगेडामा सारेको	-	(४,६८,४४,०२७)	-	-	-	-	४६८,४४,०२७	-	-
प्रस्तावित बोनस शेयर	-	-	-					-	-
प्रस्तावित लाभांश	-	-	-	-	-	-		-	-
अन्तिम मौज्दात	४८,८९,६०,०००	७,७६,०८,६०२	१,५४,४००	-	-	-	२४,३९,०९,४०७	-	८०,९८,३२,४०९

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

लक्ष्मण ज्ञवाली प्रमुख वित्तीय अधिकृत	मनोज कुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत	प्रा. डा. उपेन्द्र कुमार कोइराला अध्यक्ष	गोपीकृष्ण सिकारीया संचालक
नारायण बजाज स्वतन्त्र संचालक	गोविन्द प्रसाद भट्टराई संचालक	पशुराम कोइराला स्वतन्त्र संचालक	सि.ए. संजिव कुमार मिश्र साभेदार
			टि.आर. उपाध्या एण्ड कं. चार्टर्ड एकाउन्टेन्ट्स मिति: २०७४/०९/२५ स्थान: काठमाण्डौ, नेपाल

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
आर्थिक वर्ष २०६९/७० को एकिकृत आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	१,०१,७९,१३,४३२	८४,७४,३८,९७३
२	पुनर्बीमा कमिशन आय		८३,१५,८७७	६१,०५,७०१
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	११,२२,७९,३१७	८,७४,६६,१४८
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	१३,७३,९३६	२,६८,७९०
५	अन्य प्रत्यक्ष आय		३२,६५,०९७	१६,३९,९१३
६	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था		३३,७४,४१२	३०,९०,९६०
७	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		२०,५०,००,०००	११,९०,००,०००
	जम्मा आय (क)		१,३५,१५,२२,०७०	१,०६,५०,१०,४८४
	व्यय			
८	दाबी भुक्तानी (खुद)	४	११,९०,६७,०८९	५,४१,९९,३०९
९	अभिकर्ता कमिशन	५	११,६४,८१,५३८	१२,२३,८७,६३१
१०	स्वास्थ्य परीक्षण शुल्क		१०,९८,६१७	१६,२२,९१७
११	पुनर्बीमा कमिशन खर्च		५,८९,९९२	१९८,०५४
१२	सेवा शुल्क (खुद)	६	१,०१,७९,१३४	८४७४,३८७
१३	अन्य प्रत्यक्ष खर्च		-	-
१४	व्यवस्थापन खर्च	७	१७,३४,८०,०७१	२५,३३,२७,६२१
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था	९	७६,८७,२४५	३३७४,४१२
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		३२,४३,००,०००	२०,५०,००,०००
	जम्मा व्यय (ख)		७५,२८,८३,६८५	६४,८५,८४,३३०
१८	जीवन बीमा कोषमा सारेको बचत		५२,००,९५,१६६	३७,७०,९७,३४८
१९	नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सान)		७,८५,४३,२१९	३,९३,२८,८०६

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

लक्ष्मण ज्ञवाली प्रमुख वित्तीय अधिकृत	मनोज कुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत	प्रा. डा. उपेन्द्र कुमार कोइराला अध्यक्ष	गोपीकृष्ण सिकारीया संचालक
नारायण बजाज स्वतन्त्र संचालक	गोविन्द प्रसाद भट्टराई संचालक	पियुष राज अर्याल संचालक	पशुराम कोइराला स्वतन्त्र संचालक
अजय विक्रम शाह संचालक	सि.ए. संजिव कुमार मिश्र साम्भेदार	टि.आर. उपाध्या एण्ड कं. चार्टर्ड एकाउन्टेन्ट्स मिति: २०७४/०१/२५ स्थान: काठमाण्डौ, नेपाल	

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
आर्थिक वर्ष २०६९/०७० को मुनाफामा सरिकहुने सावधिक जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	४२,४४,०२,९४०	३६,०९,७४,८६९
२	पुनर्बीमा कमिशन आय		-	५,६६,८१६
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	५,६२,३२,४२६	४,२५,१०,९३१
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	८,६६,३५९	१,७७,५८३
५	अन्य प्रत्यक्ष आय		१९,५७,५८८	११,०४,००१
६	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था		१७,०५,७६२	२७,४५,९६०
७	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		-	-
	जम्मा आय (क)		४८,५१,६५,०७४	४०,८०,८०,१६०
	व्यय			
८	दाबी भुक्तानी (खुद)	४	९९,१२,८६३	४१,६९,१३८
९	अभिकर्ता कमिशन	५	४,९०,१४,१७९	५,४९,४०,५५७
१०	स्वास्थ्य परीक्षण शुल्क		७,२५,६२५	१०,६०,३६०
११	पुनर्बीमा कमिशन खर्च		५,८९,९९२	-
१२	सेवा शुल्क (खुद)	६	४२,४४,०२९	३६,०९,७५०
१३	अन्य प्रत्यक्ष खर्च		-	-
१४	व्यवस्थापन खर्च	७	६,४९,३६,२०२	९,५३,३१,६८२
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था	९	१६,९६,४०९	१७,०५,७६२
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		-	-
	जम्मा व्यय (ख)		१३,११,१९,२९८	१६,०८,१७,२४९
१८	जीवन बीमा कोषमा सारेको बचत		३५,४०,४५,७७६	२४,७२,६२,९११
१९	नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सान)		-	-

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

लक्ष्मण ज्ञवाली
प्रमुख वित्तीय अधिकृत

मनोज कुमार भट्टराई
प्रमुख कार्यकारी अधिकृत

प्रा. डा. उपेन्द्र कुमार कोइराला
अध्यक्ष

गोपीकृष्ण सिकारीया
संचालक

नारायण बजाज
स्वतन्त्र संचालक

गोविन्द प्रसाद भट्टराई
संचालक

पियुष राज अर्याल
संचालक

पशुराम कोइराला
स्वतन्त्र संचालक

अजय विक्रम शाह
संचालक

सि.ए. संजिव कुमार मिश्र
साम्प्रदायिक

टि.आर. उपाध्या एण्ड कं.
चार्टर्ड एकाउन्टेन्ट्स
मिति: २०७४/०१/२५
स्थान: काठमाण्डौ, नेपाल

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
आर्थिक वर्ष २०६९/७० को मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	११,५०,६५,००९	१०,९६,६७,७०३
२	पुनर्बीमा कमिशन आय		४२,८२५	-
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	१,२७,३५,८३४	१,०१,१९,४२३
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	२,८८,०८४	६०,५४१
५	अन्य प्रत्यक्ष आय		६,५१,६७६	२,५१,६९१
६	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था		१२,०८,६५०	१,१५,०००
७	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		-	-
	जम्मा आय (क)		१२,९९,९२,०७८	१२,०२,१४,३५९
	व्यय			
८	दाबी भुक्तानी (खुद)	४	१,३७,४४,०३१	९,९४,१२५
९	अभिकर्ता कमिशन	५	१,८०,९२,४९९	२,२९,३९,४८१
१०	स्वास्थ्य परीक्षण शुल्क		१,९२,२२७	३,२८,७६३
११	पुनर्बीमा कमिशन खर्च		-	१,९८,०५४
१२	सेवा शुल्क (खुद)	६	११,५०,६५०	१०,९६,६७७
१३	अन्य प्रत्यक्ष खर्च		-	-
१४	व्यवस्थापन खर्च	७	१,६९,१७,३३६	२,७१,८१,१४३
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था	९	३५,४९,६१६	१२,०८,६५०
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		-	-
	जम्मा व्यय (ख)		५,३६,४६,३६०	५,३९,४६,८९४
१८	जीवन बीमा कोषमा सारेको बचत		७,६३,४५,७१८	६,६२,६७,४६५
१९	नाफा नोक्सान हिसाबमा सारेको बचत / (नोक्सान)		-	-

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

लक्ष्मण ज्ञवाली
प्रमुख वित्तीय अधिकृत

मनोज कुमार भट्टराई
प्रमुख कार्यकारी अधिकृत

प्रा. डा. उपेन्द्र कुमार कोइराला
अध्यक्ष

गोपीकृष्ण सिकारीया
संचालक

नारायण बजाज
स्वतन्त्र संचालक

गोविन्द प्रसाद भट्टराई
संचालक

पियुष राज अर्याल
संचालक

पशुराम कोइराला
स्वतन्त्र संचालक

अजय विक्रम शाह
संचालक

सि.ए. संजिव कुमार मिश्र
साम्झेदार

टि.आर. उपाध्या एण्ड कं.
चार्टर्ड एकाउन्टेन्ट्स
मिति: २०७४/०१/२५
स्थान: काठमाण्डौ, नेपाल

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०६९/०७० को मुनाफामा सरिकहुने रूपान्तरित सावधिक जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	११,१४,७०,१४५	९,७६,९३,३३४
२	पुनर्बीमा कमिशन आय		२,७३,३५५	२,१६,४२१
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	१,३५,४८,१४६	१,००,७२,५५०
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	२,१९,४९३	३०,६६६
५	अन्य प्रत्यक्ष आय		६,२६,६५४	२,४०,९५८
६	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था		१,१५,०००	२,३०,०००
७	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		-	-
	जम्मा आय (क)		१२,६२,५२,७९२	१०,८४,८३,९२९
	व्यय			
८	दाबी भुक्तानी (खुद)	४	२८,९७,६४८	८,४३,४०१
९	अभिकर्ता कमिशन	५	१,५६,०५,७५८	१,७७,८६,७५२
१०	स्वास्थ्य परीक्षण शुल्क		१,८०,७६५	२,३३,७९४
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	११,१४,७०१	९,७६,९३३
१३	अन्य प्रत्यक्ष खर्च		-	-
१४	व्यवस्थापन खर्च	७	१,६६,२६,२७८	२,४९,६१,०७६
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था	९	१,२३,९७०	१,१५,०००
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		-	-
	जम्मा व्यय (ख)		३,६५,४९,१२०	४,४९,१६,९५७
१८	जीवन बीमा कोषमा सारेको बचत		८,९७,०३,६७२	६,३५,६६,९७२
१९	नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सान)		-	-

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

लक्ष्मण ज्ञवाली
प्रमुख वित्तीय अधिकृत

मनोज कुमार भट्टराई
प्रमुख कार्यकारी अधिकृत

प्रा. डा. उपेन्द्र कुमार कोइराला
अध्यक्ष

गोपीकृष्ण सिकारीया
संचालक

नारायण बजाज
स्वतन्त्र संचालक

गोविन्द प्रसाद भट्टराई
संचालक

पियुष राज अर्याल
संचालक

पशुराम कोइराला
स्वतन्त्र संचालक

अजय विक्रम शाह
संचालक

सि.ए. संजिव कुमार मिश्र
साम्प्रदायिक

टि.आर. उपाध्या एण्ड कं.
चार्टर्ड एकाउन्टेन्ट्स
मिति: २०७४/०१/२५
स्थान: काठमाण्डौ, नेपाल

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
आर्थिक वर्ष २०६९/०७० को सामान्य म्यादी जीवन बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	३६,६९,७५,३३८	२७,९१,०३,०६७
२	पुनर्बीमा कमिशन आय		७९,९९,६९७	५३,२२,४६४
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	२,९७,६२,९१२	२,४७,६३,२४४
४	बीमालेखको धितोमा कर्जाबाट आय	३	-	-
५	अन्य प्रत्यक्ष आय		२९,१७९	४३,२६२
६	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था		३,४५,०००	-
७	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		२०,५०,००,०००	११,९०,००,०००
	जम्मा आय (क)		६१,०१,१२,१२६	४२,८२,३२,०३७
	व्यय			
८	दाबी भुक्तानी (खुद)	४	९,२५,१२,५४७	४,८१,९२,६४५
९	अभिकर्ता कमिशन	५	३,३७,६९,१०२	२,६७,२०,८४१
१०	स्वास्थ्य परीक्षण शुल्क		-	-
११	पुनर्बीमा कमिशन खर्च		-	-
१२	सेवा शुल्क (खुद)	६	३६,६९,७५३	२७,९१,०२७
१३	अन्य प्रत्यक्ष खर्च		-	-
१४	व्यवस्थापन खर्च	७	७,५०,००,२५५	१०,५८,५३,७१८
१५	आयकर	८	-	-
१६	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था	९	२३,१७,२५०	३,४५,०००
१७	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		३२,४३,००,०००	२०,५०,००,०००
	जम्मा व्यय (ख)		५३,१५,६८,९०७	३८,८९,०३,२३१
१८	जीवन बीमा कोषमा सारेको बचत		-	-
१९	नाफा नोक्सान हिसावमा सारेको बचत / (नोक्सान)		७,८५,४३,२१९	३,९३,२८,८०६

अनुसूची १ देखि ९ सम्म यसका अभिन्न अंग हुन् ।

लक्ष्मण ज्ञवाली
प्रमुख वित्तीय अधिकृत

मनोज कुमार भट्टराई
प्रमुख कार्यकारी अधिकृत

प्रा. डा. उपेन्द्र कुमार कोइराला
अध्यक्ष

गोपीकृष्ण सिकारीया
संचालक

नारायण बजाज
स्वतन्त्र संचालक

गोविन्द प्रसाद भट्टराई
संचालक

पियुष राज अर्याल
संचालक

पशुराम कोइराला
स्वतन्त्र संचालक

अजय विक्रम शाह
संचालक

सि.ए. संजिव कुमार मिश्र
साम्प्रदायिक
टि.आर. उपाध्या एण्ड कं.
चार्टर्ड एकाउन्टेन्ट्स
मिति: २०७४/०१/२५
स्थान: काठमाण्डौ, नेपाल

अनुसूची-१
(क) बीमाशुल्क (खुद)

क्र.सं.	बीमाको किसिम	कुल बीमाशुल्क		पुनर्बीमा शुल्क भुक्तानी (Ceded)		बीमाशुल्क (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	४२,७२,९९,४२२	३६,३१,३६,६०८	२८,९६,४८२	२१,६१,७४०	४२,४४,०२,९४०	३६,०९,७४,८६९
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	११,६६,४७,४६९	११,०८,३९,३३३	१५,८२,४६०	११,७१,६२९	११,५०,६५,००९	१०,९६,६७,७०३
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	११,२४,५६,९६०	९,८४,३९,११५	९,८६,८१५	७,४५,७८१	११,१४,७०,१४५	९,७६,९३,३३४
४	सामान्य म्यादी जीवन बीमा	४६,९८,४४,३१०	३६,७७,५५,९९५	१०,२८,६८,९७२	८,८६,५२,९२८	३६,६९,७५,३३८	२७,९१,०३,०६७
	जम्मा	१,१२,६२,४८,१६१	९४,०१,७१,०५१	१०,८३,३४,७२९	९,२७,३२,०७८	१,०१,७९,१३,४३२	८४,७४,३८,९७३

(ख) कुल बीमाशुल्क

क्र.सं.	बीमाको किसिम	प्रत्यक्ष बीमाशुल्क		प्राप्त पुनर्बीमा शुल्क (Accepted)		कुल बीमाशुल्क	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	४२,७२,९९,४२२	३६,३१,३६,६०८	-	-	४२,७२,९९,४२२	३६,३१,३६,६०८
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	११,६६,४७,४६९	११,०८,३९,३३३	-	-	११,६६,४७,४६९	११,०८,३९,३३३
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	११,२४,५६,९६०	९,८४,३९,११५	-	-	११,२४,५६,९६०	९,८४,३९,११५
४	सामान्य म्यादी जीवन बीमा	४६,९८,४४,३१०	३६,७७,५५,९९५	-	-	४६,९८,४४,३१०	३६,७७,५५,९९५
	जम्मा	१,१२,६२,४८,१६१	९४,०१,७१,०५१	-	-	१,१२,६२,४८,१६१	९४,०१,७१,०५१

(ग) प्रत्यक्ष बीमाशुल्क

क्र.सं.	बीमाको किसिम	प्रथम वर्षको बीमाशुल्क		नवीकरण बीमाशुल्क		एकल बीमाशुल्क		जम्मा प्रत्यक्ष बीमाशुल्क	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	१०,२६,९०,५०८	१५,५२,३३,२४४	३०,६२,३७,१७३	२०,७९,०३,३६४	१,८३,७१,७४१	-	४२,७२,९९,४२२	३६,३१,३६,६०८
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	३,२३,९३,२५५	६,७३,७४,६२१	८,४२,५४,२१४	४,३४,६४,७१२	-	-	११,६६,४७,४६९	११,०८,३९,३३३
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	३,३७,९१,५०९	५,०७,५२,८८२	७,८६,६५,४५१	४,७६,८६,२३३	-	-	११,२४,५६,९६०	९,८४,३९,११५
४	सामान्य म्यादी जीवन बीमा	१,७८,४५६	२,५१,५३०	७२,२३९	-	४६,९५,९३,६१५	३६,७५,०४,४६५	४६,९८,४४,३१०	३६,७७,५५,९९५
	जम्मा	१६,९०,५३,७२८	२७,३६,१२,२७७	४६,९२,२९,०७७	२९,९०,५४,३०९	४८,७९,६५,३५६	३६,७५,०४,४६५	१,१२,६२,४८,१६१	९४,०१,७१,०५१

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

अनुसूची २
लगानी, कर्जा तथा अन्यबाट आय

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटीबाट आय	३,०७,१०,९११	१,७३,३२,९५९
२.	वाणिज्य बैंकको मुद्दती निक्षेपबाट आय	९,६७,४०,८३२	७,९४,५०,१४९
३.	विकास बैंकको मुद्दती निक्षेपबाट आय	-	५,०४,११०
४.	नागरिक लगानी योजनाबाट आय	-	-
५.	वित्तीय संस्थाको मुद्दती निक्षेपबाट आय	-	-
६.	आवास वित्त कम्पनीको साधारण शेयरबाट लाभांश	-	-
७.	अन्य पब्लिक कम्पनीको साधारण शेयरबाट लाभांश	९,१०,३५८	६,८८,८७६
८.	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयरबाट लाभांश	-	-
९.	बैंक तथा वित्तीय संस्थाको डिबेन्चरबाट आय	७६,७४,०८५	२१,७८,५१५
१०.	अन्य (विवरण खुलाउने) बाट आय	-	-
११.	कर्जाबाट आय	३,०५,९६३	१,१०,७१९
१२.	अन्य निक्षेपबाट (मुद्दती बाहेक) आय	६४,१४,००५	१,२८,३१,६५६
१३.	लगानी बिक्रीमा नाफा	१३,९३,४८६	८१,९९,१५९
	न्यून लगानी बिक्रीमा नोक्सान	-	(१४,०१,६५०)
१४.	लगानी (खरीद) मा नाफा	-	-
	न्यून लगानी (खरीद) मा नोक्सान	-	-
१५.	स्थिर सम्पत्ति बिक्रीबाट नाफा	८८,९५०	२,७३,५३३
	न्यून स्थिर सम्पत्ति बिक्रीबाट नोक्सान	-	-
१६.	खाता अपलेखन	-	-
१७.	अघिल्ला वर्षसंग सम्बन्धित आय	-	-
१८.	अन्य आय	७८,०४४	१,१२,४३५
	जम्मा	१४,४३,१६,६३३	१२,०२,८०,४६२
	लगानी, कर्जा तथा अन्यबाट आयको बाँडफाँड		
१.	नाफा नोक्सान हिसाबमा सारेको	३,२०,३७,३१६	३,२८,१४,३१५
२.	मुनाफामा सरिक हुने सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	५,६२,३२,४२६	४,२५,१०,९३१
३.	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	१,२७,३५,८३४	१,०१,१९,४२३
४.	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	१,३५,४८,१४६	१,००,७२,५५०
५.	सामान्य म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	२,९७,६२,९१२	२,४७,६३,२४४
	जम्मा	१४,४३,१६,६३३	१२,०२,८०,४६२

अनुसूची ३
बीमालेखको धितोमा कर्जा र आय

क्र.सं.	बीमाको किसिम	बीमालेखको धितोमा कर्जा		बीमालेखको धितोमा कर्जाबाट आय	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	१,५७,२१,२००	३७,५२,०००	८,६६,३५९	१,७७,५८३
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	५८,४१,०००	११,६८,०००	२,८८,०८४	६०,५४१
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	४५,६१,०००	७,५३,०००	२,१९,४९३	३०,६६६
४	सामान्य म्यादी जीवन बीमा	-	-	-	-
	जम्मा	२,६१,२३,२००	५६,७३,०००	१३,७३,९३६	२,६८,७९०

अनुसूची ४
दाबी भुक्तानी

क्र.सं.	बीमाको किसिम	मृत्यु दाबी भुक्तानी		अवधि समाप्ती दाबी भुक्तानी		आंशिक अवधि समाप्ती दाबी भुक्तानी		समर्पण मूल्य दाबी भुक्तानी	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	४६,६३,७६८	३३,४०,२०५	-	-	-	-	४८,२५,०२९	८,७९,४९०
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	३१,४५,९४०	१४,८१,८४८	-	-	१,०१,८५,६९२	-	१२,४८,६४०	२,९३,९४४
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	२१,७१,७६१	५,१६,३२३	-	-	-	-	८,५९,९६२	३,२७,०७८
४	सामान्य म्यादी जीवन बीमा	१४,१२,६७५.४७	८,८२,७८,४३१	-	-	-	-	-	-
	जम्मा	१५,१२,४९,०१६	९,३६,१६,८०७	-	-	१,०१,८५,६९२	-	६९,३३,६३१	१५,००,५१२

क्र.सं.	बीमाको किसिम	अन्य दाबी भुक्तानी		कुल दाबी भुक्तानी		कुल दाबी भुक्तानीमा पुनर्बीमको हिस्सा		दाबी भुक्तानी (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	११,९४,१०१	४,१६,९४३	१,०६,८२,८९८	४६,३६,६३८	७,७०,०३५	४,६७,५००	९९,१२,८६३	४१,६९,१३८
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	३४,९१०	१८,३३३	१,४६,१५,१८२	१७,९४,१२५	८,७१,१५१	८,००,०००	१,३७,४४,०३१	९,९४,१२५
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	-	-	३०,३१,७२३	८,४३,४०१	१,३४,०७५	-	२८,९७,६४८	८,४३,४०१
४	सामान्य म्यादी जीवन बीमा	४२,९५,०००	३२,८५,०००	१४,५५,६२,५४७	९,१५,६३,४३१	५,३०,५०,०००	४,३३,७०,७८६	९,२५,१२,५४७	४,८१,९२,६४५
	जम्मा	५५,२४,०११	३७,२०,२७६	१७,३८,९२,३५०	९,८८,३७,५९५	५,४८,२५,२६१	४,४६,३८,२८६	११,९०,६७,०८९	५,४१,९९,३०९

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

अनुसूची ५
अभिकर्ता कमिशन

क्र.सं.	बीमाको किसिम	प्रथम वर्षको बीमाशुल्कमा अभिकर्ता कमिशन		नवीकरण बीमाशुल्कमा अभिकर्ता कमिशन		एकल बीमाशुल्कमा अभिकर्ता कमिशन		जम्मा अभिकर्ता कमिशन	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	२,२०,४२,६५४	३,३९,६०,३२३	२,५८,६९,२२०	२,०९,८०,२३४	११,०२,३०४	-	४,९०,१४,१७९	५,४९,४०,५५७
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	७८,३६,४४९	१,६५,२३,४३४	१,०२,५६,०५०	६४,१६,०४७	-	-	१,८०,९२,४९९	२,२९,३९,४८१
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	७७,३८,८३३	१,१५,९९,२३८	७८,६६,९२५	६१,८७,५१४	-	-	१,५६,०५,७५८	१,७७,८६,७५२
४	सामान्य म्यादी जीवन बीमा	१२,७२२	१९,८३७	३,६१२	-	३,३७,५२,७६८	२,६७,०१,००४	३,३७,६९,१०२	२,६७,२०,८४१
	जम्मा	३,७६,३०,६५८	६,२१,०२,८३२	४,३९,९५,८०७	३,३५,८३,७९५	३,४८,५५,०७२	२,६७,०१,००४	११,६४,८१,५३८	१२,२३,८७,६३१

अनुसूची ६
सेवा शुल्क (खुद)

क्र.सं.	बीमाको किसिम	कुल सेवा शुल्क		कुल सेवा शुल्कमा पुनर्बीमको हिस्सा		सेवा शुल्क (खुद)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	४२,७२,९९४	३६,३१,३६७	२८,९६५	२१,६१७	४२,४४,०२९	३६,०९,७५०
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	११,६६,४७५	११,०८,३९३	१५,८२५	११,७१६	११,५०,६५०	१०,९६,६७७
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	११,२४,५७०	९,८४,३९१	९,८६८	७,४५८	११,१४,७०१	९,७६,९३३
४	सामान्य म्यादी जीवन बीमा	४६,९८,४४३	३६,७७,५६०	१०,२८,६९०	८,८६,५३३	३६,६९,७५३	२७,९१,०२७
	जम्मा	१,१२,६२,४८२	९४,०१,७११	१०,८३,३४७	९,२७,३२५	१,०१,७९,१३४	८४,७४,३८७

अनुसूची ७
व्यवस्थापन खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	कर्मचारी खर्च (अनुसूची ७.१ बमोजिम)	९,१३,२५,४८५	५,५६,२७,१२३
२	घर भाडा	१,९४,७४,२८१	१,५६,२३,०५१
३	बिजुली तथा पानी	१९,५०,४२६	१६,००,७०६
४	मर्मत तथा सम्भार		
	(क) भवन	-	-
	(ख) सवारी साधन	९,६५६	-
	(ग) कार्यालय उपकरण	६,०२,३१३	३,५२,५००
	(घ) अन्य	१५,८९,६१७	१९,९८,९९६
५	संचार	१,३९,३७,३६३	१,३३,४१,०९७
६	छपाई तथा मसलन्द	५५,५३,३७६	९०,३७,६०९
७	खर्च हुने कार्यालय सामान	८,३१,२११	१,९२,७७६
८	परिवहन	३७,६१,५७२	२३,२०,९६३
९	भ्रमण खर्च (भत्ता समेत)		
	(क) आन्तरिक	२७,५८,७५१	४०,६१,८७९
	(ख) वैदेशिक	३,६२,३२९	२३,७५,९३४
१०	अभिकर्ता तालिम	१९,९९,५६५	१४,०२,९७५
११	अभिकर्ता अन्य	१,४५,७९,४७७	८,६४,१७,४०४
१२	बीमाशुल्क	१६,७५,३२१	१३,९५,०८३
१३	सुरक्षा खर्च	१०,०५,८२९	१०,५७,३१४
१४	कानूनी तथा परामर्श शुल्क	३०,८१,९५७	१,८१,३०८
१५	पत्रपत्रिका तथा पुस्तक	२,८०,८३९	१,७५,४०३
१६	विज्ञापन तथा प्रचार प्रसार	५५,१४,९५२	२,८५,३३,२६०
१७	व्यापार प्रवर्द्धन	१,१९,६०,५९४	२,१९,५६,३७१
१८	अतिथि सत्कार	१९,५४,४०२	२५,२९,०८३
१९	चन्दा तथा उपहार	३,३५,०००	५८,८२४
२०	संचालक समिति सम्बन्धी खर्च		
	(क) बैठक भत्ता	२,७३,०००	१,७८,०००
	(ख) अन्य	४२,६७६	३९,५१४
२१	अन्य समिति/उप-समिति सम्बन्धी खर्च		
	(क) बैठक भत्ता	७२,०००	१,४४,०००
	(ख) अन्य	-	-
२२	साधारण सभा सम्बन्धी खर्च	३,१६,९९५	३,७०,६४७
२३	(क) बीमाङ्गीय सेवा शुल्क	१३,६७,०९५	५,१५,३०७
	(ख) बीमाङ्गीय खर्च	-	-
२४	लेखा परीक्षण सम्बन्धी खर्च		
	(क) लेखा परीक्षण शुल्क	२,०५,०९५	१,८६,४५०
	(ख) कर लेखा परीक्षण शुल्क	१,२४,३००	१,१३,०००
	(ग) विस्तृत लेखा परीक्षण प्रतिवेदन शुल्क	६२,१५०	५६,५००
	(घ) अन्य शुल्क	१८,६४५	१६,९५०
	(ङ) आन्तरिक लेखा परीक्षण खर्च	-	-

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

	(च) अन्य खर्च	२,११,४१६	१,८९,००२
२५	ब्याज	५९,८९७	२०,९२,५८९
२६	बैंक चार्ज	७४,४९१	९५,१३८
२७	शुल्क तथा दस्तुर	१३,७३,८५६	१०,८९,३०५
२८	तस कट्टी	१,८६,१७,४४६	१,९७,२८,३०६
२९	हुलाक टिकट	२२,६५,९३९	१५,७०,४५५
३०	अन्य		
	(क) ऋणपत्र खरिदमा प्रिमियम	१,६०,८००	१,६०,८००
	(ख) डाँक तथा हुलाक	६,४०,४४२	६,४६,९५२
	(ग) चिया/चमेना खर्च	१०,४७,६३३	३,४४,५६५
	(घ) कार्यालय संचालन तथा जेनेरेटर सम्बन्धि खर्च	४०,४१,३३८	३६,९७,९९७
	बाँडफाँडको लागि जम्मा	२१,५५,१९,५३१	२८,१४,७५,१३४
१	नाफा नोक्सान हिसाबमा सारेको	४,२०,३९,४६०	२,८१,४७,५१३
२	मुनाफामा सरिक हुने सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	६,४९,३६,२०२	९,५३,३१,६८२
३	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	१,६९,१७,३३६	२,७१,८१,१४३
४	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	१,६६,२६,२७८	२,४९,६१,०७६
५	सामान्य म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	७,५०,००,२५५	१०,५८,५३,७१८
	जम्मा	२१,५५,१९,५३१	२८,१४,७५,१३४

अनुसूची ७.१

कर्मचारी खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	तलब	४,६५,१६,४३३	२,८०,८४,८५७
२.	भत्ता	२,२४,८५,२६१	१,६३,६८,३९९
३.	दर्शन खर्च	३५,९४,७९१	१९,१८,९४६
४.	सञ्चयकोषमा थप	३९,१५,०९८	२३,४४,६२९
५.	तालिम खर्च	३८,८३,३५०	३५,६०,०८१
६.	पोशाक	१६,१९,९३६	१०,४४,४१०
७.	औषधोपचार	-	-
८.	बीमा	१८,६२,९२९	१०,४४,२७४
९.	पेन्सन तथा उपदान खर्च तथा व्यवस्था	३६,६०,०५७	११,९१,७४५
१०.	विदा बापतको खर्च तथा व्यवस्था	३६,८८,८८८	-
११.	अन्य सुविधा बापत खर्च तथा व्यवस्था (विवरण खुलाउने)	-	-
१२.	अन्य (विवरण खुलाउने)		
	(क) ओभर टाइम	९८,७४१	६९,७८२
	जम्मा	९,१३,२५,४८५	५,५६,२७,१२३

अनुसूची ८
आयकर

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	यस वर्षको आयकर	-	-
२	अघिल्ला वर्षहरूको आयकर	-	-
३	बाँडफाँडको लागि आयकरको जम्मा	-	-
४	यस वर्षको स्थगन कर	४,६८,४४,०२७	६,९६,४९,४४५
	बाँडफाँड		
	नाफा नोक्सान हिसाबमा सारेको (ग) = (क) + (ख)	४,६८,४४,०२७	६,९६,४९,४४५
	(क) बाँडफाँडबाट आएको आयकर (क)	-	-
	(ख) यस वर्षको स्थगन कर (ख)	४,६८,४४,०२७	६,९६,४९,४४५
२	मुनाफामा सरिकहुने सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
३	मुनाफामा सरिकहुने अग्रिम भुक्तानी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
४	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
५	सामान्य म्यादी जीवन बीमाको आय व्यय हिसाबमा सारेको	-	-
	जम्मा	४,६८,४४,०२७	६,९६,४९,४४५

अनुसूची ८
आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था

क्र.सं.	बीमाको किसिम	भुक्तानी हुन बाँकी मुल्य दाबी		भुक्तानी हुन बाँकी अवधि समाप्ती दाबी		भुक्तानी हुन बाँकी आंशिक अवधि समाप्ती दाबी		भुक्तानी हुन बाँकी समर्पण मूल्य दाबी		भुक्तानी हुन बाँकी अन्य	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१.	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	१७,२२,६३८	१४,८३,२७१	-	-	-	-	-	-	५२,५००	-
२.	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	९,९९,९८८	१२,९६,०००	-	-	२०,८६,६३५	-	-	-	-	-
३.	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	१,०७,८००	१,००,०००	-	-	-	-	-	-	-	-
४.	समान्य म्यादी जीवन बीमा	३३,१५,०००	५,००,०००	-	-	-	-	-	-	-	-
	जम्मा	६१,४५,४२६	३३,७९,२७१	-	-	२०,८६,६३५	-	-	-	५२,५००	-

क्र.सं.	बीमाको किसिम	सृजना भएको तर जानकारीमा नआएको दाबी (अनुमानित)		भुक्तानी हुन बाँकी जम्मा दाबी		भुक्तानी हुन बाँकी जम्मा दाबीमा पुनर्बीमिकको हिस्सा		भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१.	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	-	-	१७,७५,१३८	१४,८३,२७१	३,००,०००	-	१६,९६,४०९	१७,०५,७६२
२.	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	-	-	३०,८६,६२३	१२,९६,०००	-	२,४५,०००	३५,४९,६१६	१२,०८,६५०
३.	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	-	-	१,०७,८००	१,००,०००	-	-	१,२३,९७०	१,१५,०००
४.	समान्य म्यादी जीवन बीमा	-	-	३३,१५,०००	५,००,०००	१३,००,०००	२,००,०००	२३,१७,२५०	३,४५,०००
	जम्मा	-	-	८२,८४,५६१	३३,७९,२७१	१६,००,०००	४,४५,०००	७६,८७,२४५	३३,७४,४१२

अनुसूची १०

आय व्यय हिसाबहरूबाट नाफा नोक्सान हिसाबमा सारिएको रकम

क्र.सं.	विवरण	यस वर्ष		गत वर्ष	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१.	मुनाफामा सरिक हुने सावधिक जीवन बीमाको आय व्यय हिसाबबाट सारिएको	-	-	-	-
२.	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमाको आय व्यय हिसाबबाट सारिएको	-	-	-	-
३.	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमाको आय व्यय हिसाबबाट सारिएको	-	-	-	-
४.	सामान्य म्यादी जीवन बीमाको आय व्यय हिसाबबाट सारिएको	७,८५,४३,२१९	-	३,९३,२८,८०६	-
	जम्मा	७,८५,४३,२१९	-	३,९३,२८,८०६	-

अनुसूची ११

जीवन बीमा कोष

क्र.सं.	बीमाको किसिम	समायोजन अगाडीको जीवन बीमा कोष (वर्षको शुल्म)		आय व्यय हिसाबबाट सारिएको		नाफा नोक्सान हिसाबबाट सारिएको		जोडा कोषबाट सारिएको		समायोजन अगाडीको जीवन बीमाकोष (वर्षको अन्त्यमा)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१.	मुनाफामा सरिकहुने सावधिक जीवन बीमा	५०,६८,२४,२१९	२६,३४,११,७३८	३५,४०,४५,७७६	२४,७२,६२,९११	-	-	-	-	८६,०८,६९,९९५	५१,०६,७४,६४९
२.	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	११,५५,५२,५४४	५,००,३०,६११	७,६३,४५,७१८	६,६२,६७,४६५	-	-	-	-	१९,१८,९८,२६२	११,६२,९८,०७६
३.	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	११,७८,४६,४९६	५,५०,७०,१२८	८,९७,०३,६७२	६,३५,६६,९७२	-	-	-	-	२०,७५,५०,१६८	११,८६,३७,१००
४.	सामान्य म्यादी जीवन बीमा	७४,०२,२३,२५९	३६,८५,१२,४७७	५२,००,९५,१६६	३७,७०,९७,३४८	-	-	-	-	१,२६,०३,१८,४२५	७४,५६,०९,८२५
	जम्मा	७४,०२,२३,२५९	३६,८५,१२,४७७	५२,००,९५,१६६	३७,७०,९७,३४८	-	-	-	-	१,२६,०३,१८,४२५	७४,५६,०९,८२५

जीवन बीमा कोषमा समायोजन

क्र.सं.	बीमाको किसिम	समायोजन अगाडीको जीवन बीमाकोष (वर्षको अन्त्यमा)		नाफा नोक्सान हिसाबमा सारिएको		बीमालेख अन्तर्गत दायित्व		वेतसको लागि व्यवस्था		सेल्फेसी मर्मतिको लागि व्यवस्था		बैंडफण्ड नगारिएको रकम		वर्षको अन्त्यमा जीवन बीमा कोष	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१.	मुनाफामा सरिकहुने सावधिक जीवन बीमा	८६,०८,६९,९९५	५१,०६,७४,६४९	९४,५६,५९४	७९,३६,२३०	७३,७८,२७,२२५	१८,०५,४४,२२५	८,५१,०९,३४७	७,१४,२६,०७४	-	-	२,८४,७६,८३३	२५,०७,६८,१२०	८५,१४,१३,४०१	५०,६८,२४,२१९
२.	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	१९,१८,९८,२६२	११,६२,९८,०७६	१७,७४,१२,१५२	१७,६९,८३३	३५,५५,५५,५५२	३५,५५,५५,५५२	१,५४,००,९१७	१,५४,२८,४९३	-	-	७३,७३,९८०	६,७०,४३,२३८	१९,०१,८७,०४९	११,५५,५२,५४४
३.	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा	२०,७५,५०,१६८	११,८६,३७,१००	३०,३३,७४५	१८,०७,७७२	१६,९४,०४,६९७	३६,२१,१८,९८१	२,७३,०३,७०५	१,६२,६९,९४५	-	-	७८,०८,०२१	६,४३,४०,४०२	२०,४५,१६,४२३	११,७८,४६,४९६
४.	सामान्य म्यादी जीवन बीमा	१,२६,०३,१८,४२५	७४,५६,०९,८२५	-	-	-	-	-	-	-	-	-	-	-	-
	जम्मा	१,२६,०३,१८,४२५	७४,५६,०९,८२५	१,४२,०१,५४२	१,०७,४६,४४,०७०	१,०७,४६,४४,०७०	२४,८३,१९,७१८	१२,७८,१३,९६९	१०,३६,२४,५१२	-	-	४,३६,५८,८३४	३८,२१,५१,७६०	१,२४,६१,१६,८७३	७४,०३,२३,२१९

प्राइम लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०७९/८०

अनुसूची १२
व्यवस्था फिर्ता

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	लगानीमा नोक्सानीको लागि व्यवस्था फिर्ता	३२,७४,६६०	६८,१८,९३५
२.	कर्जामा नोक्सानीको लागि व्यवस्था फिर्ता	३,९८,८०२	-
३.	शंकास्पद आसामी व्यवस्था फिर्ता	-	-
४.	अन्य व्यवस्था फिर्ता	-	-
	जम्मा	३६,७३,४६२	६८,१८,९३५

अनुसूची १३
अपलेखन खर्चहरू

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	प्रारम्भिक खर्चहरू	-	-
२.	पूर्व संचालन खर्चहरू	-	-
३.	पर सारिएका खर्चहरू	-	-
४.	अपलेखन गरिएको लगानी	-	-
५.	अपलेखन गरिएको कर्जा	-	-
६.	अपलेखन गरिएको आसामी	-	-
७.	अन्य अपलेखन	-	-
	जम्मा	-	-

अनुसूची १३क
शेयर सम्बन्धी खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	शेयर निष्कासन खर्च	-	-
२.	शेयर रजिष्ट्रेसन खर्च	-	-
३.	शेयर सूचिकरण खर्च	-	-
४.	लाभांश वितरण खर्च	-	-
५.	शेयर सम्बन्धी अन्य खर्च	-	-
	जम्मा	-	-

अनुसूची १४
अन्य खर्चहरू

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	दण्ड जरिवाना	-	-
२.	विलम्ब शुल्क जरिवाना	-	-
३.	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	-	-

अनुसूची १५
नोक्सानीको लागि व्यवस्था

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	लगानीमा नोक्सानीको लागि व्यवस्था	१,३११	-
२.	कर्जामा नोक्सानीको लागि व्यवस्था	१७,६२,४२३	३,९८,८०२
३.	शंकास्पद आसामी व्यवस्था	१,०८,५७२	-
४.	अन्य व्यवस्था	-	-
	जम्मा	१८,७२,३०६	३,९८,८०२

अनुसूची १६
क) शेयर पूँजी

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	अधिकृत पूँजी		
	क) रु १०० दरको १०,०००,००० थान साधारण शेयर	१,००,००,००,०००	१,००,००,००,०००
	ख) रु..... दरकोथान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
२.	जारी पूँजी		
	क) रु १०० दरको ५०,००,००० थान साधारण शेयर	५०,००,००,०००	५०,००,००,०००
	ख) रु... दरकोथान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु.....दरको थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
३.	चुक्ता पूँजी		
	क) रु १०० दरका ४८,८१,६०० थान साधारण शेयर न्यून भुक्तानी प्राप्त हुन बाँकी रु...दरको ..थान साधारण शेयर	४८,८१,६०,०००	४३,२०,००,०००
	ख) रु..... दरको थान अपरिवर्तनीय अग्राधिकार शेयर	-	-
	ग) रु..... दरको थान परिवर्तनीय अग्राधिकार शेयर	-	-
	जम्मा	४८,८१,६०,०००	४३,२०,००,०००

(ख) शेयर स्वामित्वको संरचना

क्र.सं.	शेयरधनी	यस वर्ष		गत वर्ष	
		साधारण शेयर संख्या	स्वामित्वको %	साधारण शेयर संख्या	स्वामित्वको %
१.	संस्थापक				
क)	नेपाली संगठित संस्थाहरू	२५,९१,३१६	५३	२२,९३,२००	५३
ख)	नेपाली नागरिक	८,२५,८०४	१७	७,३०,८००	१७
ग)	विदेशी	-	-	-	-
	जम्मा	३४,१७,१२०	७०	३०,२४,०००	७०
२	सर्वसाधारण	१४,६४,४८०	३०	१२,९६,०००	३०
३	अन्य (विवरण खुलाउने)	-	-	-	-
	कुल जम्मा	४८,८१,६००	१००	४३,२०,०००	१००

एक प्रतिशत वा बढि शेयर स्वामित्व भएका शेयरधनीहरूको विवरण

क्र.सं.	विवरण	यस वर्ष		गत वर्ष	
		स्वामित्वको %	रकम	स्वामित्वको %	रकम
१	लक्ष्मी बैंक लि.	१५.००	७,३२,२४,०००	१५.००	६,४८,००,०००
२	मर्कन्टाईल क्यापिटल प्रा.लि.	११.००	५,३६,९७,६००	११.००	४,७५,२०,०००
३	म्युचल ट्रेडिङ कं.प्रा.लि.	१०.४२	५,०८,५०,०००	१०.४२	४,५०,००,०००
४	हिमालयन एक्जिम प्रा.लि.	१०.४२	५,०८,५०,०००	१०.४२	४,५०,००,०००
५	रतनलाल संघाई	७.६४	३,७२,९०,०००	७.६४	३,३०,००,०००
६	प्रेम प्रकाश खेतान	७.८१	३,८१,०३,६००	७.८१	३,३७,२०,०००
७	रश्मी होल्डिङ प्रा. लि.	६.२५	३,०५,१०,०००	६.२५	२,७०,००,०००
८	क्लिन ईनर्जी डेभलपमेन्ट बैंक लि.	२.१२	१,०३,६८,६००	-	-

अनुसूची १७
जगेडा तथा कोष

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	स्थगन कर जगेडा	२४,३९,०९,४०७	१९,७०,६५,३८१
२.	पूँजीगत जगेडा	-	-
३.	विशेष जगेडा	-	-
४.	अन्य जगेडा (विवरण खुलाउने)	-	-
५.	शेयर प्रिमियम	-	-
६.	प्रस्तावित बोनस शेयर	१,५४,४००	५,६३,१४,४००
७.	पूँजीकृत हुन बाँकी बोनस शेयर	-	-
८.	नाफा नोक्सान हिसाबबाट सारेको नाफा	७,७६,०८,६०२	७,२१,९०४
	जम्मा	३२,१६,७२,४०९	२५,४१,०१,६८५

अनुसूची १८
महाविपत्ति जगेडा

क्र.सं.	विवरण	वर्षको शुरूमा महा-विपत्ति जगेडा		नाफा नोक्सान हिसाबबाट सारेको		वर्षको अन्त्यमा महा-विपत्ति जगेडा	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
	महा विपत्ति जगेडा	-	-	-	-	-	-
		-	-	-	-	-	-
	जम्मा	-	-	-	-	-	-

अनुसूची १९
तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१.	डिबेन्चर / बण्ड	-	-
२.	बैंक	-	-
३.	वित्तीय संस्था	-	-
४.	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	-	-

अनुसूची २०
स्थिर सम्पत्ति

विवरण	परल मोल				हास कटौती				खुद मोल	
	शुरु मौज्दात	यस वर्ष थपेको	यस वर्ष घटेको	जम्मा	गत वर्षसम्म	यस वर्ष	बिक्री/ समायोजन	जम्मा	यस वर्षसम्मको	गत वर्षसम्मको
फ्रि होल्ड जमिन	६,४८,९४,५००	-	-	६,४८,९४,५००	-	-	-	-	६,४८,९४,५००	६,४८,९४,५००
भवन	-	-	-	-	-	-	-	-	-	-
फर्निचर तथा फिक्स्चर्स	२,२१,३२,७०४	४,४१,७०९	-	२,२५,७४,४१४	८०,९८,७०६	३५,६७,१०७	-	१,१६,६५,८१३	१,०९,०८,६०१	१,४०,३३,९९९
कार्यालय सामान	१,१३,०६,६६५	५,४६,३१७	-	१,१८,५२,९८२	३७,१४,०८३	२०,१५,००६	-	५७,२९,०८९	६१,२३,८९१	७५,९२,५८०
कम्प्युटर तथा सूचना प्रविधि उपकरण	१,५५,३६,८८५	३२,८६,६४६	-	१,८८,२३,५३१	५९,१२,०६१	३०,८३,८२४	-	८९,९५,८८४	९८,२७,६४८	९६,२४,८२५
अदृश्य सम्पत्ति (Software)	५७,२३,२९४	-	-	५७,२३,२९४	२०,८३,१८९	७,२८,०२१	-	२८,११,२१०	२९,१२,०८३	३६,४०,१०४
सवारी साधन	२,८७,४९,१६४	५१,००,०००	१८,९४,२३३	३,१९,५४,९३१	९४,०६,२०३	४४,५२,६०२	१०३८,४८६	१,२८,२०,३१८	१,९१,३४,६१२	१,९३,४२,९६०
लिज होल्ड सम्पत्ति	२,९५,११,७९४	१९,९९,९०१	-	३,१५,११,६९५	९०,५८,८८५	४१,७२,६७३	-	१,३२,३१,५५८	१,८२,८०,१३८	२,०४,५२,९१०
अन्य (प्रकृति खुलाउने)	४१,८१,२५०	३,२९,६५४	-	४५,१०,९०४	२०,८४,२६७	५,९८,२१४	-	२६,८२,४८०	१८,२८,४२४	२०,९६,९८४
जम्मा	१८,२०,३६,२५६	१,१७,०४,२२७	१८,९४,२३३	१९,५२,४६,२५१	४,०३,५७,३९३	१,८६,१७,४४६	१०३८,४८६	५,७९,३६,३५३	१३,३९,०९,८९७	१४,१६,७८,८६३
निर्माणाधीन पुँजीगत खर्च	-	-	-	-	-	-	-	-	-	-
कुल जम्मा	१८,२०,३६,२५६	१,१७,०४,२२७	१८,९४,२३३	१९,५२,४६,२५१	४,०३,५७,३९३	१,८६,१७,४४६	१०३८,४८६	५,७९,३६,३५३	१३,३९,०९,८९७	१४,१६,७८,८६३
गत वर्ष	९,९६,२७,६१४	८,३९,१५,९१४	१४,५५,२७१	१८,२०,८८,७९९	२,०९,८७,५८३	१,९७,२८,३०६	३३८,९९५	४,०३,७६,८९३	१४,१७,११,३६३	७,८६,४०,०३१

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

अनुसूची २१
लगानी

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
(क)	दीर्घकालिन लगानी :		
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी	२८,३०,५९,०००	३२,५९,३४,०००
२.	वाणिज्य बैंकको मुद्दती निक्षेप	३०,००,००,०००	४४,००,००,०००
३.	विकास बैंकको मुद्दती निक्षेप	-	-
४.	नागरिक लगानी योजना	-	-
५.	वित्तीय संस्थाको मुद्दती निक्षेप	-	-
६.	आवास वित्त कम्पनीको साधारण शेयर (अनुसूची २१.१ बमोजिम)	-	-
७.	अन्य कम्पनीको साधारण शेयर (अनुसूची २१.१ बमोजिम)	४,३४,३४,९३१	१,५०,०३,७८५
८.	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर/डिभेन्चर	१२,५८,४३,०००	५,५८,४३,०००
९.	अन्य (सामूहिक लगानी योजना)	९,५७,४७०	-
	जम्मा	७५,३२,९४,४०१	८३,६७,८०,७८५
(ख)	अल्पकालिन लगानी :		
१.	सरकारी र सरकारको जमानत प्राप्त सेक्युरिटी	४,२८,७५,०००	-
२.	वाणिज्य बैंकको मुद्दती निक्षेप	९३,५०,००,०००	४२,५०,००,०००
३.	विकास बैंकको मुद्दती निक्षेप	-	-
४.	नागरिक लगानी योजना	-	-
५.	वित्तीय संस्थाको मुद्दती निक्षेप	-	-
६.	बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर/डिभेन्चर	-	-
७.	वाणिज्य बैंकको व्याज प्राप्त हुने अन्य निक्षेप	१८,४१,०१,०४३	४,१६,६६,०००
८.	विकास बैंकको व्याज प्राप्त हुने अन्य निक्षेप	-	-
९.	वित्तीय संस्थाको व्याज प्राप्त हुने अन्य निक्षेप	-	-
१०.	अन्य व्याज प्राप्त हुने लगानी (विवरण खलाउने)	-	-
	जम्मा	१,१६,१९,७६,०४३	४६,६६,६६,०००

अनुसूची २१.१
शेयरमा लगानी

क्र.सं.	कम्पनी	शेयर संख्या	खुद रकम	अंकित मूल्य	परल मूल्य	बजार मूल्य
१	बैंक अफ काठमाण्डौ लि.	७१३	३,४५,९९५	७१,३००	३,४५,९९५	३,९४,२८९
२	बोटलर्स नेपाल (तराई) लि.	७,९००	५४,१७,०७६	७,९०,०००	५४,१७,०७६	१,०३,८८,५००
३	चिलिमे हाइड्रोपावर कं लि.	८,८६६	४१,६९,९४६	८,८६,६००	४१,६९,९४६	१,०५,५९,४०६
४	सिटिजन बैंक इन्टरनेशनल लि.	४,६९०	१२,२५,८०९	४,६९,०००	१२,२५,८०९	१२,५२,२३०
५	सिभिल बैंक लि.	१०,१९०	१०,१९,०००	१०,१९,०००	१०,१९,०००	१५,१८,३१०
६	कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लि.	६,६८२	६,६८,२००	६,६८,२००	६,६८,२००	९,३५,४८०
७	एभरेस्ट बैंक लि.	१,१२१	८,२३,२१९	१,१२,१००	८,२३,२१९	१७,८३,५११
८	हिमालयन बैंक लि.	१९४	१,२१,४९०	१९,४००	१,२१,४९०	१,३५,८००
९	मेगा बैंक नेपाल लि.	३,६५३	३,६५,३००	३,६५,३००	३,६५,३००	३,६५,३००
१०	नवील बैंक लि.	६७१	८,१५,२९०	६७,१००	८,१५,२९०	१२,१७,८६५
११	नेपाल बैंक लि.	१,१६,७२४	१,६१,४७,४८९	१,१६,७२,४००	१,६१,४७,४८९	१,९९,५९,८०४
१२	नेपाल इनभेष्टमेन्ट बैंक लि.	११,२२२	६०,१८,३६४	११,२२,२००	६०,१८,३६४	८७,९८,०४८
१३	एन.आई.सी. एशिया बैंक लि.	१,६१२	८६१,०६६	१,६१,२००	८,६१,०६६	८,९३,०४८
१४	एनएमबी बैंक लि.	४,१४७	१०,४५,०४४	४,१४,७००	१०,४५,३५५	१०,४५,०४४
१५	सिद्धार्थ बैंक लि.	७,२९५	२१,१५,८८०	७,२९,५००	२१,१५,८८०	२१,८८,५००
१६	सनराइज बैंक लि.	१०,३४५	२२,७४,४५२	१०,३४,५००	२२,७४,४५२	२३,८९,६९५
	जम्मा		४,३४,३३,६२०	१,९६,०२,५००	४,३४,३४,९३१	६,३८,२४,८३०

अनुसूची २२
नगद तथा बैंक मौज्दात

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
(क)	नगद मौज्दात		
१	नगद	१,०८,५५,९८८	१,७४,७४,५८०
२	चेक	५,६७,८१०	३१,३१,२५५
	जम्मा	१,१४,२३,७९८	२,०६,०५,८३५
(ख)	बैंक मौज्दात		
१	वाणिज्य बैंकहरूको मौज्दात	४,०४,१९,७८५	३,०३,२१,७७६
२	विकास बैंकहरूको मौज्दात	१,२३,५५,९०८	१,४०,९५,५३४
३	वित्तीय संस्थाहरूको मौज्दात	-	२,०८,८६२
४	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	५,२७,७५,६९३	४,४६,२६,१७२
	कुल	६,४१,९९,४९१	६,५२,३२,००७

अनुसूची २३
अन्य कर्जा

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
क	दिर्घकालिन कर्जा		
१	अभिकर्तालाई कर्जा	२,९३,३५,८१५	२,०५,१६,७११
२	कर्मचारीलाई कर्जा	-	-
३	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	२,९३,३५,८१५	२,०५,१६,७११
ख	अल्पकालिन कर्जा		
१	अभिकर्तालाई कर्जा	१६,८९,७३३	९,२०,८१४
२	कर्मचारीलाई कर्जा	-	-
३	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	१६,८९,७३३	९,२०,८१४

अनुसूची २४
अन्य सम्पत्ति

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	लगानीबाट प्राप्त हुन बाँकी आय	१,५५,१९,०६६	१,०३,१३,०६८
२	बीमालेखको धितोमा कर्जाबाट प्राप्त हुन बाँकी ब्याज	११,००,८३५	२,०१,६३८
३	अन्य (बीमालेखको धितोमा बाहेक) कर्जाबाट प्राप्त हुन बाँकी ब्याज	-	-
४	अन्य बीमकबाट प्राप्त हुन बाँकी	-	-
५	पुनर्बीमकबाट प्राप्त हुन बाँकी	७८,४७,५९१	५९,९८,१८१
६	विविध आसामी	८,२४,५१०	७,४४,२०१
७	अग्रिम भुक्तानी	२०,५८,०११	१८,४५,०६२
८	कर्मचारी पेशकी	१,०७,१७,९०२	६८,७१,२०१
९	अन्य पेशकी	४८,७१,८१९	३२,७६,८००
१०	धरौटी	१,००,४३,९५०	४,०५,५००
११	असुल हुन बाँकी बीमाशुल्क	-	-
	न्यून : असुल हुन बाँकी बीमाशुल्क मुलतवी (suspense)	-	-
१२	अन्य: (विवरण खुलाउने)		
क	हुलाक टिकट	-	१,०५,१४७
ख	स्थगन कर सम्पत्ति	२४,३९,०९,४०७	१९,७०,६५,३८१
ग	अग्रिम आयकर (Advance tax)	६,२८,०४,६१०	४,१२,५४,११६
	जम्मा	३५,९६,९७,७०२	२६,८०,८०,२९५

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

अनुसूची २५
चालु दायित्व

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	अभिकर्तालाई दिन बाँकी	२,५१,६६,६५१	३,८६,५५,६११
२	अन्य बीमकलाई दिन बाँकी	-	-
३	पूनर्बीमकलाई दिन बाँकी	४,६८,९९,८२०	४,००,५१,०६९
४	अल्पकालिन कर्जा	-	४,२५,००,०००
५	बीमाशुल्क धरौटी	-	-
६	पूर्ण विवरण नखुलेको बीमाशुल्क	५,८९,६५४	८,१०,२५१
७	विविध साहु	७४,१२,४७१	३९,५४,५१३
८	सहायक/होलिडिङ कम्पनीलाई दिन बाँकी	-	-
९	श्रोतमा कट्टा गरिएको कर तिर्न बाँकी	७८,००,१७०	९२,२३,४७५
१०	मूल्य अभिवृद्धि कर तिर्न बाँकी	१३,०००	-
११	सेवा शुल्क तिर्न बाँकी	१,१२,६२,४८२	९४,०१,७११
१२	कर्मचारीलाई दिन बाँकी	-	-
१३	संचालकलाई दिन बाँकी	-	-
१४	अन्य (विवरण खुलाउने)	१,३८,८७,७३६	१७,६५,२१७
क	शेयरवापत अग्रिम भुक्तानी प्राप्त (Call in Advance)	१,१८,४०,०००	-
ख	घर भाडा भुक्तानी दिन बाँकी	८,१८,४२४	१,४२,९२३
ग	संचार वापत व्यवस्था	३,६९,११८	५,१७,२८२
घ	लेखापरीक्षण शुल्क वापत व्यवस्था	४,०४,७४५	३,६७,९५०
ङ	लेखापरीक्षण खर्च वापत व्यवस्था	१६९,१२१	१,२१,०४५
च	अन्य संचालन खर्च वापत व्यवस्था	-	३,४१,१४६
छ	भुक्तानी हुन बाँकी कर्मचारी तलब	१५,५४३	१,०४,०७४
ज	भुक्तानी हुन बाँकी कर्मचारी सञ्चय कोष	-	८,०००
झ	भुक्तानी हुन बाँकी कर्मचारी सवारीसाधन सुविधा	१,०७,२४४	-
ञ	भुक्तानी हुन बाँकी कर्मचारी बोनस	१,२४,५४१	१,१४,७९८
ट	अभिकर्ता लाइसेन्स वापत तिर्नु पर्ने	३९,०००	४८,०००
	जम्मा	११,३०,३१,९८४	१४,६३,६१,८४९

अनुसूची २६
असमाप्त जोखिम व्यवस्था

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमाको असमाप्त जोखिम जगेडा	-	-
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमाको असमाप्त जोखिम जगेडा	-	-
३	मुनाफामा सरिक हुने रूपान्तरित सावधिक बीमाको असमाप्त जोखिम जगेडा	-	-
४	सामान्य म्यादी जीवन बीमाको असमाप्त जोखिम जगेडा	३२,४३,००,०००	२०,५०,००,०००
	जम्मा	३२,४३,००,०००	२०,५०,००,०००

अनुसूची २६क
अन्य व्यवस्था

क्र.सं.	विवरण	वर्षको सुरुमा व्यवस्था		चालु आ.व.मा थप गरिएको व्यवस्था		चालु आ.व.मा अपलेखन र भुक्तानी गरिएको व्यवस्था		चालु आ.व.मा फिर्ता गरिएको व्यवस्था		वर्षको अन्त्यमा कायम रहेको व्यवस्था	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	लाभांश (डिभिडेण्ड) का लागि व्यवस्था	२९,२२,५०१	३७,८९,४७४	-	२९,२२,५०१	२९,२२,५०१	३७,८९,४७४	-	-	-	२९,२२,५०१
२	आयकर व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
३	लगानीमा नोक्सानीको लागि व्यवस्था	१,३४,७४,६६०	२,०२,९३,५९५	१,३११	-	-	-	६८,१८,९३५	१,०२,०१,३११	१,३४,७४,६६०	-
४	कर्जामा नोक्सानीको लागि व्यवस्था	३,९८,८०२	-	१,७६२,४२३	३,९८,८०२	-	-	३२,७४,६६०	१,७६२,४२३	३,९८,८०२	-
५	शंकाशपद आसामीको लागि व्यवस्था	-	-	१,०८,५७२	-	-	-	-	१,०८,५७२	-	-
६	अन्य नोक्सानीको लागि व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
७	कर्मचारी सम्बन्धी व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
क	पेन्सन तथा उपदान व्यवस्था	२३,६०,५२७	११,९२,५४२	३५,८८,०६७	११,६७,९८५	-	-	-	-	५९,४८,५९४	२३,६०,५२७
ख	विदा वापत व्यवस्था	-	-	३६,८८,८८८	-	-	-	-	-	३६,८८,८८८	-
ग	आवास तथा अन्य सुविधा व्यवस्था	-	-	-	-	-	-	-	-	-	-
घ	कर्मचारी बोनस व्यवस्था	५६,३२,२६८	२६,५६,२६७	७६,८८,६७०	५६,३२,२६८	५६,३२,२६८	२६,५६,२६७	-	-	७६,८८,६७०	५६,३२,२६८
ङ	अन्य	-	-	-	-	-	-	-	-	-	-
च	अन्य व्यवस्था (विवरण खुलाउने)	-	-	-	-	-	-	-	-	-	-
	जम्मा	२,४७,८८,७५८	२,७९,३१,८७७	१,६८,३७,९३१	१,०१,२१,५५६	८५,५४,७६९	६४,४५,७४१	३६,७३,४६२	६८,१८,९३५	२,९३,९८,४५७	२,४७,८८,७५८

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

अनुसूची २७
अपलेखन गर्न बाँकी प्रारम्भिक खर्च

क्र.सं.	विवरण	यस वर्ष	गत वर्ष
१	अपलेखन गर्न बाँकी प्रारम्भिक खर्च	-	-
२	अपलेखन गर्न बाँकी पूर्व संचालन खर्च	-	-
३	अपलेखन गर्न बाँकी लगानी प्रिमियम	१,४०,६८७	३,०१,४८७
४	अपलेखन गर्न बाँकी स्थगन गरिएका खर्च	-	-
५	अन्य (विवरण खुलाउने)	-	-
	जम्मा	१,४०,६८७	३,०१,४८७

अनुसूची - २८

वित्तीय विवरणसँग सम्बन्धीत प्रमुख लेखा नीतिहरू

१ वित्तीय विवरण तयारीका आधारहरू:

अन्यथा उल्लेखित गरिएकोमा बाहेक कम्पनीले वित्तीय विवरणहरू नेपाल लेखामान, कम्पनी ऐन २०६३, बीमा नियमावली २०४९ तथा बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ अनुसार ऐतिहासिक मूल्य अवधारणामा प्रोदभावी (Accrual) आधारमा तयार पारिएका छन् ।

२ स्थिर सम्पत्ति लेखाङ्कन नीति:

स्थिर सम्पत्तिहरू ऐतिहासिक मूल्य अवधारणा (Historical Cost Concept) का आधारमा लागत मूल्यमा हास कट्टी गरी लेखाङ्कन गर्ने नीति अवलम्बन गरिएको छ ।

३ हास कट्टी नीति:

स्थिर सम्पत्तिलाई खरीद गरेको महिनाको पछिल्लो महिना वा प्रयोगमा ल्याएको महिना मध्ये पहिला जुन आउछ, त्यही महिनादेखि हास कट्टी गर्ने गरिएको छ । सम्पत्ति शिर्षकहरू अन्तर्गत निम्न अनुसार हास कट्टी दर अपनाइएको छ ।

क्र.सं.	सम्पत्ति समुह	हास कट्टी दर (%)
१	कम्प्युटर उपकरण	२५
२	कार्यालय उपकरण	२५
३	सवारी साधन (अटोमोबाइल्स)	२०
४	फर्निचर तथा फिक्चर्स	२५
५	पट्टा विकास	२०
६	सफ्टवेयर सम्बन्धी खर्च	२०

४ पूँजीकृत नगरिने सम्पत्तिहरू सम्बन्धी लेखाङ्कन नीति:

कम्पनीले रु. १०,०००.०० सम्म मूल्य पर्ने सामानहरू पूँजीगत प्रकृतीको भए पनि प्रकृती हेरी खरिद भएकै वर्षमा खर्च लेख्ने नीति अवलम्बन गरेको छ ।

५ आयकर व्यवस्था तथा बाँडफाँड नीति:

कम्पनीले आयकर ऐन २०५८ र आयकर नियमावली २०५९ अनुसार आयकरको व्यवस्था गर्ने नीति लिएको छ । कुल आयकर रकमलाई बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ अनुसार नाफा नोक्सान हिसाव तथा आय व्यय हिसाबको भार अनुसार बाँडफाँड गर्ने नीति लिइएको छ ।

६ लगानी लेखाङ्कन नीति:

(क) नेपाल सरकारको वचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्रमा वा पब्लिक लिमिटेड कम्पनीको वचतपत्र/ऋणपत्रमा गरिएको लगानी लेखाङ्कन नीति:

बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ बमोजिम नेपाल सरकारको वचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र वा पब्लिक लिमिटेड कम्पनीको वचतपत्र/ऋणपत्रमा गरिएको लगानीलाई अङ्कित मूल्य (Face Value) वा परल मूल्य मध्ये जुन घटी छ सोही मूल्यमा लेखाङ्कन गर्ने नीति लिइएको छ । अङ्कित मूल्य भन्दा परल मूल्य बढी भएमा त्यस्तो बढी रकमलाई स्थगन खर्च (Deferred Expenditure) को रुपमा लेखाङ्कन गरी सो खर्चलाई त्यस्तो लगानीको अवधि भित्र समानुपातिक आधारमा (Pro-rata Basis) मा अपलेखन गर्ने, अङ्कित मूल्य भन्दा परल मूल्य कम भएमा त्यस्तो फरक रकमलाई लगानी अवधि भित्र समानुपातिक आधारमा लगानीबाट आयको रुपमा लेखाङ्कन गर्ने र लेखाङ्कन गरिएको मूल्य भन्दा बजार मूल्य कम हुन गएमा त्यस्तो फरक रकम बराबर व्यवस्था (Provision) गर्ने नीति अवलम्बन गरिएको छ ।

(ख) बैंक/वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी लेखाङ्कन नीति:

बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ बमोजिम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरिएको लगानीलाई साँवा रकममा देखाइएको छ ।

(ग) पब्लिक लिमिटेड कम्पनीको सूचिकृत शेयरमा लगानी लेखाङ्कन नीति:

पब्लिक लिमिटेड कम्पनीको सूचिकृत शेयरमा गरेको लगानीको लेखाङ्कन परल मूल्यमा लेखाङ्कन गर्ने नीति अवलम्बन गरिएको छ । लेखाङ्कन गरिएको मूल्य भन्दा बजार मूल्य कम भएको अवस्थामा त्यस्तो फरक रकम बराबर व्यवस्था (Provision) गर्ने नीति रहेको छ ।

(घ) पब्लिक लिमिटेड कम्पनीले जारी गरेको ऋणपत्रहरूमा लगानी लेखाङ्कन नीति:

पब्लिक लिमिटेड कम्पनीले जारी गरेको ऋणपत्रमा गरेको लगानीलाई अंकित मूल्यमा लेखाङ्कन गरिएको छ । अङ्कित मूल्य भन्दा परल मूल्य बढी भएमा त्यस्तो बढी रकमलाई लगानी नोक्सानी शिर्षकमा खर्च देखाउने र अङ्कित मूल्य भन्दा परल मूल्य कम भएमा त्यस्तो कम रकमलाई नगद प्राप्तीको आधारमा लगानी नाफाको रुपमा लेखाङ्कन गर्ने, लेखाङ्कन गरिएको मूल्य भन्दा बजार मूल्य कम भएमा फरक रकमको व्यवस्था गर्ने नीति रहेको छ ।

(ङ) बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशिका २०६५ अनुसार वित्तीय विवरण तयार गर्दाको मितिबाट एक वर्षभित्र परिपक्व हुने लगानीलाई अल्पकालिन लगानी अर्न्तगत र सोभन्दा बढी अवधिको लागी गरिएको लगानीलाई दिर्घकालिन लगानीको रुपमा लेखाङ्कन गर्ने नीति लिइएको छ ।

७ सटही घटबढ समायोजन नीति:

विदेशी मुद्रामा रहेको सम्पत्ति र दायित्वलाई वर्षान्तको विनिमय दरले रूपान्तर गर्ने तथा दैनिक विनिमय दरबाट उत्पन्न फरकलाई नाफा नोक्सान हिसाबमा लेखाङ्कन गर्ने नीति रहेको छ ।

८ बीमाशुल्क आम्दानी लेखाङ्कन नीति:

बीमाशुल्क आम्दानी हिसाव बीमा ऐन तथा निर्देशिका बमोजिम नगद आधारमा लेखाङ्कन गरिएको छ ।

९ पुनर्बीमा कमिशन आम्दानी लेखाङ्कन नीति:

पुनर्बीमा गरे बापत प्राप्त हुने मुनाफा कमिशनलाई नगद प्राप्तीको आधारमा आम्दानी बाँध्ने तर पुनर्बीमकबाट लिखित समर्थन प्राप्त भएको अवस्थामा नगद प्राप्ती सरह मान्ने नीति रहेको छ ।

१० अन्य आय लेखाङ्कन तथा बाँडफाँड नीति:

कम्पनीले लगानीमा प्राप्त गर्ने व्याज तथा अन्य आम्दानीलाई प्रोदभावी (Accrual) आधारमा लेखाङ्कन गरी वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ अनुसार कुल आम्दानीलाई आय व्यय हिसाव तथा नाफा नोक्सान हिसावको भार बमोजिम बाँडफाँड गरिएको छ ।

११ कर्जा लेखाङ्कन नीति:

कम्पनीले प्रदान गरेको कर्जालाई (असुली हुने पर्याप्त आधार भएको) सांवामा लेखाङ्कन गरिएको छ । बीमालेखको धितोमा प्रदान गरेको बाहेक निस्कृय कर्जा जुन लगातार तीन महिना वा सो भन्दा बढी अवधिको भाका नाघेको भएमा सो कर्जा बराबर रकम व्यवस्था गर्ने नीति रहेको छ । बीमालेखको धितोमा प्रदान गरेको कर्जाको हकमा बीमालेखको शर्त बमोजिम त्यस्तो कर्जा संग सम्बन्धित बीमालेख जफत हुनु पर्ने समयावधी एकिन गरी जफत हुनुपर्ने बीमालेखको धितोमा प्रदान गरिएको कर्जालाई कर्जा शिर्षकबाट हटाइ समायोजन गर्ने र प्रत्येक आर्थिक वर्षको अन्त्यमा जफत हुने बीमालेख एकिन गरिने नीति रहेको छ ।

१२ व्यवस्थापन खर्च बाँडफाँड नीति:

कम्पनीले कुल व्यवस्थापन खर्चलाई बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ बमोजिम नाफा नोक्सान हिसावमा १० प्रतिशत र बाँकी खर्चलाई सम्बन्धित आय व्यय हिसावको भार अनुसार बाँडफाँड गर्ने नीति अवलम्बन गरेको छ । साथै व्यवस्थापन खर्च अर्न्तर्गतका ४ वटा शिर्षक (अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य) मा प्रथम बीमाशुल्कको ६ प्रतिशत भन्दा बढि भएको खर्च रु. २२,७६३,८९७.०० (अक्षरपि दुई करोड सत्ताइस लाख त्रिसष्टी हजार आठ सय सन्तानव्ये रुपैया) लाई बीमा समितिको निर्देशन बमोजिम सिधै नाफा नोक्सान हिसावमा लेखाङ्कन गरिएको छ ।

१३ बीमा दाबी भुक्तानी खर्च लेखाङ्कन नीति:

भुक्तानी भैसकेको दाबी रकमलाई वास्तविक भुक्तानीको आधारमा लेखाङ्कन गर्ने नीति लिइएको छ ।

१४ बीमा दाबी बापत दायित्व व्यवस्था लेखाङ्कन नीति:

(क) श्रृजना भएको तर जानकारीमा नआएको (IBNR) बीमा दाबी बापत दायित्व व्यवस्था लेखाङ्कन गर्दा बीमकले अवलम्बन

गरेको नीति: श्रृजना भएको तर जानकारीमा नआएको (IBNR) बीमा दाबी वापत दायित्वको लागी बीमाझीले दायित्व निर्धारण गरी प्राप्त भएको बीमाझीय मूल्याङ्कन प्रतिवेदनका आधारमा व्यवस्था गर्ने नीति अवलम्बन गरिएको छ ।

(ख) **बीमकले बीमा दाबी दायित्व बापत व्यवस्था गर्दा अवलम्बन गरेको नीति:** भुक्तानी दिन बाँकी दायित्व रकमको लागी बीमा नियमावली २०४९ को नियम १५ (घ) मा भएको प्रावधान अनुसार एक सय पन्ध्र प्रतिशत रकम व्यवस्था गरी लेखाङ्कन गर्ने नीति लिइएको छ ।

१५ बीमा व्यवसायमा बचत बाँडफाँड नीति:

बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ अनुसार बचत बाँडफाँड गर्ने नीति लिइएको छ ।

१६ कर्मचारी उपदान, विदा तथा अन्य सुविधा बापत व्यवस्था नीति:

कम्पनीको कर्मचारी सेवा, शर्त र सुविधा सम्बन्धी विनियम अनुसार कर्मचारी उपदान, विदा तथा अन्य सुविधा बापत व्यवस्था गर्ने नीति रहेको छ । साथै कर्मचारी सेवा, शर्त र सुविधा सम्बन्धी विनियम अनुसार कम्पनीमा स्थायी नियुक्ती भएको मिति देखी ३ वर्ष वा सो भन्दा बढी पुर्णकालीन सेवा अवधि पुरा गरेका कर्मचारी मात्र उपदानका लागी योग्य हुने भएता पनि स्थायी नियुक्ती भएको मिति देखि नै समानुपातिक हिसावले कर्मचारी उपदान बापत व्यवस्था गर्ने नीति अवलम्बन गरिएको छ ।

१७ शंकास्पद आसामी व्यवस्था नीति:

शंकास्पद आसामीको लागी व्यवस्थापनले निर्धारण गरेको अनुमान अनुसार व्यवस्था गर्ने नीति रहेको छ । यस आ.व.मा शंकास्पद आसामी नरहेकोले सो वापत व्यवस्था गरिएको छैन ।

१८ अपलेखन खर्च लेखाङ्कन नीति:

(क) प्रारम्भिक तथा पुर्व सञ्चालन खर्चहरूलाई कम्पनी संचालन भएकै वर्षमा खर्च लेख्ने नीति लिइएको छ ।

(ख) नेपाल सरकारको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्रमा लगानी गर्दा उक्त लगानीको अङ्कित मूल्य भन्दा परल मूल्य बढी भएमा त्यस्तो बढी रकमलाई स्थगन खर्चको रुपमा लेखाङ्कन गरि सो खर्चलाई त्यस्तो लगानी अवधिभित्र समानुपातिक आधारमा अपलेखन गर्ने नीति लिइएको छ ।

१९ अन्य नीतिहरू:

वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब लगायतका वित्तीय विवरणलाई बुझ्न र विश्लेषण गर्न सघाउ पुग्ने अन्य लेखा नीतिहरू :

क) कम्पनीले स्थिर सम्पत्तिको ह्रास कट्टी आर्थिक प्रशासन सम्बन्धि विनियममा उल्लेख भए बमोजिमको दर बमोजिम तथा आयकर प्रयोजनको लागी ह्रास कट्टी आयकर ऐन २०५८ द्वारा निर्देशित दर अनुसार घट्टो ह्रास प्रणाली अनुसार गर्ने र करयोग्य आयको गणना आयकर ऐन २०५८ बमोजिम हुने भएकोले स्थिर सम्पत्ति तथा करयोग्य आयको कर आधार रकममा पर्न गएको फरक रकमबाट स्थगन कर दायित्व/सम्पत्ति गणना गर्ने र स्थगन कर सम्पत्ति भएको खण्डमा सोही सम्पत्ति बराबर स्थगन कर जगेडा खडा गर्ने, स्थगन कर दायित्व भएमा सो रकम स्थगन कर जगेडामा समायोजन गर्ने नीति अवलम्बन गरिएको छ ।

अनुसूची - २९

वित्तीय विवरणसँग सम्बन्धित लेखा सम्बन्धी टिप्पणीहरू

१ सम्भावित दायित्वहरू:

- क) चुक्ता वा भुक्तानी हुन बाँकी लगानी नभएको ।
- ख) प्रत्याभुति प्रतिबद्धता (Underwriting Commitments) नभएको ।
- ग) बीमालेख अन्तर्गत भन्दा बाहेकबाट बीमक उपर दावी परेको तर बीमकले दायित्व स्वीकार नगरेको । यस्ता प्रकारका दावीहरू नभएको ।
- घ) बीमकले वा बीमकको तर्फबाट दिइएको ग्यारेण्टी नभएको ।
- ङ) अन्य दायित्व नभएको ।

२ बीमाङ्गीले बीमकको दायित्व मूल्याङ्कन गर्दा अवलम्बन गरेको आधारहरू:

- क) सामान्य म्यादी जीवन बीमा: यस आ. ब. मा सामान्य म्यादी जीवन बीमालेखको दायित्व मूल्याङ्कन गर्दा Nepal Assured Mortality Table २००९ लाई आधार लिइएको छ ।
- ख) अन्य जीवन बीमा: यस आ. ब. मा सामान्य म्यादी जीवन बीमालेख बाहेक मुनाफामा सरिकहुने अन्य जीवन बीमालेखको दायित्व मूल्याङ्कन Nepal Assured Mortality Table २००९ लाई आधार लिई Gross Premium Method बाट गरिएको छ ।

३ बीमकको सम्पत्तिमा आएको सीमितता तथा विवादहरू:

बीमकले खरिद गरेको सम्पत्तिको स्वामित्व बीमकमै रहेको तथा उक्त सम्पत्तिहरूमा कुनै विवादहरू नभएको ।

४ कर्जा, लगानी तथा स्थिर सम्पत्तिको लागि गरिएको प्रतिबद्धता:

कर्जा, लगानी तथा स्थिर सम्पत्तिको लागि कुनै प्रतिबद्धता गरेको छैन ।

५ लगानीसँग सम्बन्धित देहायका खरिद बिक्री सम्भौताहरूको मूल्य:

- क) खरिद गरिएको सम्पत्तिको स्वामित्व प्राप्त भएको छ ।
- ख) बिक्री गरिएको सम्पत्तिको स्वामित्व हस्तान्तरण भएको छ ।

६ यस वर्षभरी गरिएको लगानी तथा बिक्री/फिर्ता लिएको लगानीको विवरण:

(क) यस वर्ष गरिएको लगानीको विवरण :

क्र.सं.	लगानीको क्षेत्र	रकम (रु)
क	अनिवार्य लगानी	
१	नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र तथा बचतपत्र	-
२	वाणिज्य बैंकको मुद्दती निक्षेप	८४,५०,००,०००
३	विकास बैंकको मुद्दती निक्षेप	-
४	सामुहिक लगानी योजना	९,५७,४७०
ख	स्वेच्छिक लगानी	
१	वाणिज्य बैंकको अग्राधिकार शेयर	-
२	वित्त कम्पनीको मुद्दती निक्षेप	-
३	पब्लिक लिमिटेड कम्पनीको डिभेन्चर	७,००,००,०००
४	पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर	३,१२,०९,९५६
	जम्मा	९४,७९,५९,४२६

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

वार्षिक प्रतिवेदन २०६९/७०

(ख) यस वर्ष बिक्री/फिर्ता लिएको लगानीको विवरण :

क्र.सं.	लगानीको क्षेत्र	रकम (रु)
क	अनिवार्य लगानी	
१	नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र तथा बचतपत्र	-
२	वाणिज्य बैंकको मुद्रती निक्षेप	४७५,०००,०००
३	विकास बैंकको मुद्रती निक्षेप	-
४	सामूहिक लगानी योजना	-
ख	स्वेच्छिक लगानी	
१	वाणिज्य बैंकको अग्राधिकार शेयर	-
२	वित्त कम्पनीको मुद्रती निक्षेप	-
३	पब्लिक लिमिटेड कम्पनीको डिभेन्चर	-
४	पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर	२,७७०,८१०
	जम्मा	४७७,७७०,८१०

- ७ बैंक मौज्दात हिसाब सम्बन्धमा सम्बन्धित बैंक/वित्तीय संस्थाको समर्थन सहितको हिसाब मिलान सम्बन्धी व्यहोरा:
बैंक तथा वित्तीय संस्थाहरूमा रहेको बैङ्क मौज्दात कम्पनीको हिसावसंग मिलान (Reconcile) गरिएको र बैंक तथा वित्तीय संस्थाहरूबाट मौज्दात समर्थन पत्र समेत प्राप्त भएको छ ।
- ८ बीमक/पुनर्बीमकसंग लिनु दिनु बाँकी हिसाब सम्बन्धमा सम्बन्धित बीमक/पुनर्बीमकको समर्थन सहितको हिसाब मिलान सम्बन्धी व्यहोरा:
पुनर्बीमकलाई भुक्तानी गर्नु पर्ने पुनर्बीमा शुल्क तथा पुनर्बीमक संग पुनर्बीमा गरे बापत प्राप्त हुने मुनाफा कमिशनको समर्थन प्राप्त भएको छ ।
- ९ बीमकले गरेको लगानी प्रचलित बीमा ऐन, नियमावली तथा बीमा समितिबाट तोकिए बमोजिम रहे नरहेको:
कम्पनीले गरेको लगानी प्रचलित बीमा ऐन, नियमावली तथा बीमा समितिबाट तोकिए बमोजिम रहेको छ ।
- १० बीमकको संचालक वा संचालकसंग सम्बन्धित व्यक्ति वा संस्थसंग कारोबार:
क) यस कम्पनीको वीरगञ्ज शाखा कार्यालय रहेको भवनको घर बहाल बापत रु १२०,०००.०० कम्पनीका सञ्चालक श्री प्रेम प्रकाश खेतानलाई भुक्तानी गरिएको छ ।
ख) यस कम्पनीको संस्थापक श्री लक्ष्मी बैंक लिमिटेड लाई जीवन बीमा अभिकर्ता कमिशन बापत यस आ.व.मा रु ६०४,९९३.०९ भुक्तानी गरिएको छ ।
ग) यस कम्पनीको संस्थापक श्री लक्ष्मी बैंक लिमिटेडको शतप्रतिशत स्वामित्व रहेको श्री लक्ष्मी क्यापिटल मार्केटस् लि. लाई पोर्टफोलियो व्यवस्थापन शुल्क बापत रु. ६५,७५१.७६ भुक्तानी गरिएको छ ।
- ११ बीमकले आफ्नो सम्पत्तिको सुरक्षणमा लिएको ऋण:
यस कम्पनीले आफ्नो सम्पत्तिको सुरक्षणमा ऋण लिएको छैन ।
- १२ बीमकले कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको आ.व. तथा त्यस्तो चुक्ता प्रमाणपत्र प्राप्त हुन बाँकी आ.व. र सो सम्बन्धी विवरणका साथै अघिल्लो आ.व. हरूको कर जरिवाना ब्याज बापत दाबी परेको र यस आ.व.मा भुक्तानी भएको रकम:
कम्पनीले आ.व. २०६८/०६९ सम्मको कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको छ साथै अघिल्लो आ.व.हरूको कर, जरिवाना, ब्याज बापत दाबी नपरेको हुदाँ यस आ.व. मा त्यस बापत कुनै रकम भुक्तानी भएको छैन ।
- १३ फिर्ता गरेको बीमाशुल्कको परिमाण र कारण:
सामान्य म्यादी जीवन बीमा अन्तर्गत विदेश जानुपूर्व भिसा रद्द भएको तथा असामान्य सामाजिक परिस्थिति श्रृजना भई बीमित वैदेशिक रोजगारीमा जान असमर्थ भएकाले यस आ.व.मा बीमा शुल्क रु. २,४७६,९८०.०० फिर्ता गरिएको छ ।

१४ बीमकले बीमितलाई प्रदान गर्ने घोषित तथा अन्तरिम बोनसको दर:

यस बीमकले बीमितलाई प्रदान गर्ने घोषित तथा अन्तरिम बोनसको दर प्रति वर्ष प्रति हजार बीमाङ्कमा निम्नानुसार रहेको छ ।

क्र.सं	बीमा अवधि	सावधिक जीवन बीमा	रूपान्तरित सावधिक जीवन बीमा	अग्रिम भुक्तानी जीवन बीमा
१	९ वर्ष सम्म	१९	२४	-
२	१० देखि १४ वर्ष सम्म	२०	२९	-
३	१५ देखि १९ वर्ष सम्म	२३	३४	२३
४	२० देखि २४ वर्ष सम्म	३१	४०	३१
५	२५ वर्ष र माथि	४०	५७	६३

१५ ढिलो बीमाशुल्क भुक्तानीमा बिलम्ब शुल्क/ब्याजको दर तथा बीमालेखको धितोमा प्रदान गरिने कर्जामा ब्याजको दर:

श्री बीमा समितिको स्वीकृती अनुसार ढिलो बीमाशुल्क भुक्तानीमा बिलम्ब शुल्क/ब्याजको दर तथा बीमालेखको धितोमा प्रदान गरिने कर्जामा ब्याजको दर निम्न वमोजिम रहेको छ ।

क्र.सं.	विवरण	ब्याज दर
१	ढिलो बीमाशुल्क भुक्तानीमा बिलम्ब शुल्क	९%
२	बीमालेखको धितोमा प्रदान गरिने कर्जा	१०%

१६ अपलेखन हुन बाँकी खर्चको विवरण:

अपलेखन गर्न बाँकी लगानी प्रिमियमको विवरण निम्न वमोजिम रहेको छ ।

क्र.सं.	विवरण	शुरु मौज्दात	अपलेखन खर्च	अन्तिम मौज्दात
१	विकास ऋणपत्र २०७१ 'ग'	३,०१,४८७	१,६०,८००	१,४०,६८७
	जम्मा	३,०१,४८७	१,६०,८००	१,४०,६८७

१७ चुक्ता पुंजी मध्ये अग्रिम भुक्तानी प्राप्त (Paid in Advance), भुक्तानी प्राप्त हुन बाँकी (Call in Arrears) र जफत गरिएका तर पुनः निष्काशन नगरिएका शेयर:

यस कम्पनीका संस्थापक शेयरधनीहरूबाट रु. १,१८,४०,०००.०० अग्रिम भुक्तानी स्वरूप (Call in Advance) प्राप्त भएको छ । उक्त अग्रिम भुक्तानी प्राप्त (Call in Advance) रकमको बाँडफाँड हुन बाँकी भएको हुनाले चालु दायित्व अन्तर्गत प्रस्तुत गरिएको छ । भुक्तानी प्राप्त हुन बाँकी (Call in Arrears) र जफत गरिएका तर पुनः निष्काशन नगरिएका शेयर नभएको ।

१८ लिज होल्ड सम्पत्तिमा यस वर्ष रु. ४१,७२,६७३ मात्र खर्च (Amortize) जनाइएको छ ।

१९ वर्षभरीमा भएको वासलात बाहिरको कारोबारको विवरण: वासलात बाहिरको कारोबार नभएको ।

२० अघिल्ला वर्षहरूसँग सम्बन्धित आम्दानी तथा खर्चहरू :

बीमा समिती बाट मिति २०७१।०३।१७ मा प्राप्त Due Diligence Audit Report को आधारमा आ.व २०६६।६७, २०६७।६८, २०६८।६९ तथा २०६९।७० सँग संबन्धीत अनियमित भनिएका खर्चहरू रु. २,३५,६३,४१६ मध्ये संचालक समितीको निर्णय अनुसार रु. ६७,००,४४५ कम्पनीको तत्कालीन व्यवस्थापन प्रमुखबाट असुल उपर भएको छ । यस रकम मध्ये रु ७,०५,१४९ आ.व २०६९।७० सँग संबन्धीत खर्च भएकोले सम्बन्धीत शिर्षकबाट घटाइएको छ । बाँकी रकम रु ५९,९५,२९६ अघिल्ला वर्षहरूसँग संबन्धीत असुल भएको खर्चहरू र आ.व. २०६८।६९ मा भएको तत्कालीन व्यवस्थापन प्रमुखको व्यक्तिगत सञ्चार खर्च निजबाट लिनुपर्ने रकम रु. १,६४,४७३ गरी कुल रु. ६१,५९,७६९ लाई तल प्रस्तुत गरे वमोजिम आ.व २०६८।६९ को संबन्धीत शिर्षक अन्तिम मौज्दात रकमहरूमा समायोजन गरी पुनः लेखाङ्कन गरिएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

	तत्कालिन आ.व. को व्यवस्थापन खर्चको बाण्डफाण्डको भार (रु.)	जीवन बीमा कोषमा बाण्डफाण्ड गरी पुनः लेखाङ्कन गरिएको रकम (रु.)
आ.व २०६६/७ संग संबन्धीत खर्च रु. ८७२,९७१		
मुनाफामा सरिक हुने सावधिक जीवन बीमा कोष	१०,००,२६,२०६	६,५१,८८३
मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा कोष	१,५९,५४,१९३	१,०३,९७५
मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा कोष	१,७९,६९,९१७	१,१७,११२
जम्मा	१३,३९,५०,३१६	८,७२,९७१
आ.व २०६७/८ संग संबन्धीत खर्च रु. १,५२०,४३५		
मुनाफामा सरिक हुने सावधिक जीवन बीमा कोष	२०,९१,२३,३४५	१०,२०,२३३
मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा कोष	४,७५,८१,४१०	२,३२,१३१
मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा कोष	५,४९,४८,०५०	२,६८,०७१
जम्मा	३१,१६,५२,८०५	१५,२०,४३५
आ.व २०६८/९ संग संबन्धीत खर्च रु. ३,७३३,८६३		
मुनाफामा सरिक हुने सावधिक जीवन बीमा कोष	३०,७१,३५,६९१	२४,१३,६८४
मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा कोष	८,७५,७१,०८९	६,८८,१९४
मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा कोष	८,०४,१८,५६९	६,३१,९८५
जम्मा	४७,५१,२५,३४९	३७,३३,८६३
कुल जम्मा फिर्ता प्राप्त भएका खर्च (क)		६१,२७,२६९
आ.व २०६८/९ संग संबन्धीत स्थिर सम्पत्ति बँपत प्राप्त भएको रकम (ख)		३२,५००
अघिल्ला वर्षहरू संग संबन्धीत कुल फिर्ता प्राप्त रकम (क-ख)		६१,५९,७६९

निज प्रमुख बाट रु. ६,२९१,७४६ अतिरिक्त भुक्तानी गर्ने प्रतिवद्धता बमोजिम संचालक समितिबाट निर्णय भए अनुसार उक्त रकम आ. व. २०७३/७४ मा प्राप्त भएकोले सोही आ. व. २०७३/७४ को वित्तीय विवरणमा लेखाकन गरिने छ । बाँकी रकमको हकमा कम्पनीको संचालक समितिबाट अनुमोदन गरी असुल उपर गर्न नपर्ने निर्णय भई बीमा समितिलाई जानकारी गराइएको छ ।

माथि उल्लेखित समायोजनका कारण स्थगन कर सम्पत्तिमा निम्न अनुसार 'संशोधन भएको छ ।

ह्रास कट्टी आधार (लेखा आधारमा परिमार्जन)	३२,५००
आयकर गणनामा भएको नोक्सानीमा परिमार्जन	(६१,२७,२६९)
कुल जम्मा परिमार्जन	(६०,९४,७६९)
स्थगन कर सम्पत्ति (@२५%) मा परिमार्जन	(१५,२३,६९२)

आ.व २०६८/९ का संशोधित (restated) मौज्जातहरू

	लेखापरिक्षण गरिएको वित्तीय विवरणमा प्रस्तुत रकम	समायोजित रकम
मुनाफामा सरिक हुने सावधिक जीवन बीमा कोष	५०,२७,३८,४१९	५०,६८,२४,२१९
मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा कोष	११,४५,२८,२४३	११,५५,५२,५४४
मुनाफामा सरिक हुने रूपान्तरित सावधिक जीवन बीमा कोष	११,६८,२९,३२८	११,७८,४६,४९६

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

स्थिर सम्पत्ति	१४,१७,११,३६३	१४,१६,७८,८६३
अन्य सम्पत्ति	२६,३४,४४,२१८	२६,८०,८०,२९५
स्थगन कर सम्पत्ति	१९,८५,८९,०७३	१९,७०,६५,३८१
स्थगन कर जगेडा	१९,८५,८९,०७३	१९,७०,६५,३८१
जगेडा तथा कोष	२५,५६,२५,३७७	२५,४१,०१,६८५
जीवन बीमा कोष	७३,४०,९५,९९०	७४,०२,२३,२५९
कुल बासलात रकम	१,४२,१७,२१,३६७	१,४२,६३,२४,९४४

२१ बासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब लगायतका वित्तीय विवरणहरूलाई बुझ्न र विश्लेषण गर्न सघाउ पुग्ने अन्य जानकारीहरू:

क) स्थगन कर सम्पत्ति तथा दायित्व:

नेपाल लेखामान ९ अनुसार आ.व. २०६९/७० अन्त्य सम्ममा कम्पनीको नाफा नोक्सान हिसाबमा स्थगन कर सम्पत्ति बापत रु. २४,३९,०९,४०७ लेखाङ्कन गरिएको छ। जसको विवरण निम्नानुसार छ :

क्र.सं.	विवरण	लेखा आधार	कर आधार	खुद रकम
१	लगानी	१,९०,५०,६९,१३३	१,९१,५२,७०,४४४	१,०२,०१,३११
२	अन्य कर्जा	२,९२,६३,१२५	३,१०,२५,५४८	१७,६२,४२३
३	ह्रास कट्टी आधार	१३,३९,०९,८९७	१३,४०,६६,०११	१,५६,११४
४	उपदान व्यवस्था	५९,४८,५९४	-	५९,४८,५९४
	जम्मा			१,८०,६८,४४१
	आयकर गणनामा भएको नोक्सानीको स्थगन			९५,७५,६९,१८८
	कुल जम्मा			२,७६,४४,६३०
	स्थगन कर सम्पत्ति @२५%			२४,३९,०९,४०७

ख) यस आ.व.को सामान्य म्यादी जीवन बीमा बाहेक अन्य जीवन बीमाको आय व्यय हिसाबको बचत रकमलाई जीवन बीमा कोषमा सारिएको छ। जीवन बीमा व्यवसाय गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०६५ (तेश्रो परिमार्जन २०६७/०५/२१) को निर्देशन १९.१ (ख) बमोजिम सामान्य म्यादी जीवन बीमाको असमाप्त जोखिम बापत व्यवस्था गर्दा बीमाको अवधिको समानुपातिक हुने गरि वा बीमाङ्कीले निर्धारण गरिदिएको दायित्व मध्ये जुन बढि हुन्छ सो भन्दा कम नहुने रकम असमाप्त जोखिम बापत व्यवस्था गर्नुपर्ने प्रावधान बमोजिम असमाप्त जोखिम बापत रु. ३२,४३,००,०००.०० (बीमाङ्कीय मूल्याङ्कन अनुसारको दायित्व रु. ३२,१६,००,०००.०० तथा बीमा अवधिको समानुपातिक हिसाबले हुन आउने दायित्व रकम रु. २८,६९,३१,०००.००) व्यवस्था गरिएको छ। बीमा अवधि अनुसार समानुपातिक हिसाब गर्दा कुल बीमा शुल्कमा पुनर्बीमा शुल्क लाई घटाइएको छ। सामान्य म्यादी जीवन बीमाको आय व्यय हिसाब बाट आएको बचत रकम रु. ७,८५,४३,२१९ लाई नाफा नोक्सान हिसाबमा सारिएको छ।

ग) यस आ.व.मा कर्मचारी उपदान बापत रु. ३५,८८,०६७.०० खर्च व्यवस्था गरिएको छ।

घ) प्रस्तुत आ.व. मा कम्पनीको व्यवस्थापन खर्च बीमा नियमावली २०४९ को नियम १६ को प्रावधानसंग सामञ्जस्य रहेको छ।

ङ) अंकलाई नजिकको रुपैयाँमा प्रस्तुत गरिएको छ।

अनुसूची ३०

प्रमुख सूचकाङ्कहरू

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

क्र.सं.	विवरण	सूचकाङ्क	आ.ब. २०६५/६६	आ.ब. २०६६/६७	आ.ब. २०६७/६८	आ.ब. २०६८/६९	आ.ब. २०६९/७०
१	नेट वर्थ	रु.	३०,६७५,६६५	४५,४३,६५,०३२	५६,४७,२०,३९०	६८,६९,०९,६८५	८०,९८,३२,४०९
२	शेयर संख्या	संख्या	२५,००,०००	३६,००,०००	३६,००,०००	४३,२०,०००	४८,८९,६००
३	प्रति शेयर किताबी मूल्य	रु.	१२२।७०	१२६।२९	१५६।८७	१५८।८२	१६५।८९
४	खुद नाफा	रु.	५,५९,९९,४९४	३,७६,९३,३६७	२,६५,६२,६६६	५,६३,२२,६८२	७,६८,८६,६९८
५	प्रति शेयर आय (EPS)	रु.	२२।३७	१३।४८	७।३८	१३।०४	१५।७५
६	प्रति शेयर लाभांश (DPS) (बोनस शेयर समेत)	रु.	-	-	-	१३।७९	-
७	प्रति शेयर बजार मूल्य (MPPS)	रु.	-	३७०	१७९	१९०	२७०
८	मूल्य आमदानी अनुपात (PE Ratio)	अनुपात	-	२७।४५	२३।९८	१४।५७	१७।९४
९	प्रथम वर्षको बीमाशुल्क	रु.	२७,९९,५८,२९३	३८,८७,६९,६४६	५३,७७,४४,२५७	६४,९९,९६,७४२	६५,७०,९९,०८४
१०	कुल बीमाशुल्क	रु.	२७,९५,३४,६२६	४२,८५,५९,३६७	६७,०८,२३,६६२	९४,०९,७९,०५९	९९,२६,२४,४८९
११	खुद बीमाशुल्क/कुल बीमाशुल्क	प्रतिशत	७४।८२	७९।५५	९०।५६	९०।९४	९०।३८
१२	खुद नाफा/कुल बीमाशुल्क	प्रतिशत	२०।००	८।७८	३।९६	५।९९	६।८३
१३	कुल बीमाशुल्क/कुल सम्पत्ति	प्रतिशत	६२।५९	५४।६८	५४।७४	५२।०७	४४।५९
१४	लगानी र कर्जा/वाट आय/कुल लगानी र कर्जा	प्रतिशत	६।२३	९।९५	१०।९४	१०।८२	८।८९
१५	कुल लगानी र कर्जा/जीवन बीमाकोष	प्रतिशत	१,०५५	४४३।६२	२४९।९०	१७९।७५	१५८।२९
१६	पुनर्बीमा कमिशन आय/कुल पुनर्बीमाशुल्क	प्रतिशत	०।२७	३।०६	६।३७	६।३७	७।९३
१७	व्यवस्थापन खर्च/कुल बीमाशुल्क	प्रतिशत	१।५२	२।०८	४।८९	२।९४	१।९५
१८	बीमा अभिकर्ता सम्बन्धि खर्च/कुल बीमाशुल्क	प्रतिशत	१।२०	२।५६	३।५२	२।३६	१।८९
१९	बीमा अभिकर्ता संख्या	संख्या	२,९०६	६,९७८	१३,९०४	२९,८२४	२४,४८६
२०	कर्मचारी संख्या	संख्या	७६	१२४	२१४	२६०	२८४
२१	कार्यालयको संख्या	संख्या	१९	४६	८९	९६	१०३
२२	कर्मचारी खर्च/व्यवस्थापन खर्च	प्रतिशत	३६	२०।९२	१४।७६	१९।७६	४२।३७
२३	कर्मचारी खर्च/कर्मचारी संख्या	रु.	१,६५,८९६	१,६५,३९९	१,९३,४७९	२,९३,९५०	३,२९,५६९
२४	भुक्तानी हुन बाँकी दाबी रकम/भुक्तानी भएको दाबी रकम	प्रतिशत	५।९९	३।९९	३।६३	३।४२	४।७६
२५	कुल कायम रहेको बीमालेखको संख्या	संख्यामा	१,०९,८३५	२,२९,२७९	३,०९,४०६	४,९२,२३७	४,९४,५६९
२६	यस वर्ष नवीकरण भएको बीमालेखको संख्या/गत वर्ष कायम रहेको बीमालेखको संख्या	प्रतिशत	७४।७३	६६।६३	६४।४०	७२।७६	७९।९४
२७	दाबी परेको बीमालेखको संख्या/कुल कायम रहेको बीमालेखको संख्या	प्रतिशत	०।०४	०।०५	०।०८	०।०९	०।१५
२८	सोल्मेन्सी मार्जिन	प्रतिशत	-	-	-	-	-
२९	घोषित बोनस दर	रु. प्रतिहजार	-	-	२०-३२	२९-५०	१९-६३
३०	अन्तरिम बोनस दर	रु. प्रतिहजार	-	-	२०-३२	२९-५०	१९-६३

अनुसूची ३१

बीमाङ्कको विवरण

क्र.सं.	बीमाको किसिम	कायम रहेको बीमालेखको संख्या		कायम रहेको बीमालेख अन्तर्गत जम्मा बीमाङ्क		सम याट रिस्क (Sum at Risk)		पुनर्बीमकलाई हस्तांतरण गरिएको सम याट रिस्क (Sum at Risk)		बीमकले धारण गरेको सम याट रिस्क (Sum at Risk)	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१	मुनाफामा सरिक हुने सावधिक जीवन बीमा	४६,४५१	५९,०२९	६०,०४,४२३	६७,६५,९४३	५६,७९,७२२	६४,१६,१३९	६,३७,५२१	४,५४,३११	५०,४२,२०१	५९,६१,८२८
२	मुनाफामा सरिक हुने अग्रिम भुक्तानी जीवन बीमा	१०,१७५	१४,१७७	१५,५१,७०४	१८,०८,३३८	१४,७५,९७४	१७,७७,४९१	३,१६,३५८	२,२४,२७३	११,५९,६१६	१५,५३,२१८
३	मुनाफामा सरिक हुने रुपान्तरित सावधिक जीवन बीमा	८,६४७	११,०४०	१४,०२,४०३	१६,४२,०००	१३,३४,६३६	१५,६५,९६१	२,७७,३१२	२,१६,३२८	१०,५७,३२४	१३,४९,६३३
४	सामान्य म्यादी जीवन बीमा	४,२९,२९६	३,२७,९९१	२१,४५,९७१००	१६,३९,६७,५५०	२१,४५,९६,०८७	१६,३९,६६,८७४	८,५८,८५,९००	६,९७,५४,२००	१२,८७,१०,१८७	९,४२,१२,६७४
	जम्मा	४,९४,५६९	४,१२,२३७	२२,३५,५५,६३०	१७,४१,८३,८३१	२२,३०,८६,४१९	१७,३७,२६,४६५	८,७१,१७,०९१	७,०६,४९,११२	१३,५९,६९,३८८	१०,३०,७७,३५३

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
वार्षिक प्रतिवेदन २०६९/७०

व्यवस्थापन प्रतिवेदन

(क) प्राइम लाइफ इन्स्योरेन्स सम्बन्धी सामान्य जानकारी :

- १ संस्थापना मिति : २०६४/०३/१०
- २ कम्पनी दर्ताको प्रमाणपत्र पाएको मिति : २०६४/०३/१०
- ३ कम्पनीले अनुमती पाएको बीमा व्यवसायको किसिम र प्रकार : आजीवन, सावधिक तथा म्यादी जीवन बीमा ।
- ४ कम्पनीले व्यवसाय प्रारम्भ गरेको मिति : २०६५/०२/२२
- ५ कम्पनीले आवश्यक ठानेका अन्य विवरणहरू : नभएको ।

(ख) कम्पनीको संचालक समितिले प्रमाणित गरेका बुँदाहरू:

- १ बीमा व्यवसाय गर्न बीमा समितिबाट जारी भएको प्रमाणपत्रको वैधता कायम रहेको: बीमा ऐन तथा नियमावली अनुसार प्रमाण पत्र नविकरण भैसकेको र बीमा ऐन २०४९ को दफा ११(क) बमोजिमको अवस्था नरहेकोले प्रमाण पत्रको वैधता कायम रहेको छ ।
- २ कानून बमोजिम कम्पनीले तिर्नु, बुझाउनु पर्ने कर, सेवा शुल्क, दण्ड जरिवाना सम्बन्धित निकायमा बुझाउन बाँकी रहेको छैन ।
- ३ बीमकको शेयर स्वामित्वको संरचना, त्यसमा भएको हेरफेरको विवरण तथा कायम रहेको संरचना प्रचलित कानुनी व्यवस्था अनुरूप रहेको छ ।
- ४ बीमा समितिले तोकिएको बमोजिमको सोल्वेन्सी मार्जिन (Solvency Margin) कायम रहेको:
- ५ क) वास्तविक रूपमा प्राप्त हुन सक्ने मूल्य बजार मूल्य भन्दा वासलातको मितिमा कम्पनीको वित्तीय विवरणमा समावेश गरिएका सम्पूर्ण सम्पत्तिहरूको मूल्य बढी रहेको छैन ।
ख) बुँदा (क) बमोजिमको सम्पत्तिको मूल्य तुलना गर्न अवलम्बन गरिएको विधिको खुलासा: बुँदा (क) बमोजिमको सम्पत्तिको मूल्य तुलना ऐतिहासिक मूल्य (Historical Cost) बाट ह्रास कट्टी (Depreciation) घटाई गरिएको छ ।
- ६ बीमकले गरेको लगानी प्रचलित कानुनी व्यवस्थाको परिधीभित्र रहेको उद्घोषण तथा सो नभएको भए कारण सहितको विवरण: कम्पनीले गरेको लगानी प्रचलित कानुनी व्यवस्थाको परिधी भित्र रहेर गरीएको छ ।
- ७ बीमकलाई आई पर्न सक्ने सम्पूर्ण जोखिमहरू तथा सोको निराकरणका लागि अवलम्बन गरिएका नीतिहरूको खुलासा : कम्पनीलाई आइपर्न सक्ने जोखिमहरूको निराकरणको लागि पर्याप्त पुनर्वीमा तथा महा विपत्ती पुनर्वीमाको व्यवस्था गर्ने नीति कम्पनीको रहेको छ । साथै कारोबार जोखिम निराकरणको लागि सुदृढ आन्तरिक लेखा परीक्षणको व्यवस्था गर्ने कम्पनीको नीति रहेको छ । लगानी सम्बन्धी जोखिम निराकरणको निमित्त लगानी नीति लागु गरीएको छ । कम्पनीले स्थिर सम्पत्तिहरूमा आइपर्न सक्ने जोखिम न्यूनीकरणक लागि पर्याप्त बीमा गरेको र सुरक्षा गार्डको समेत प्रबन्ध गरेको छ ।
- ८ बीमकको अन्य मुलुकमा रहेको प्रधान कार्यालय/कार्यालयको विवरण तथा त्यस्तो नेपाल बाहिरको कार्यालयले संचालन गरेको बीमा व्यवसायबाट बीमकलाई आइ पर्न सक्ने सम्पूर्ण जोखिमहरू तथा सोको निराकरणका लागि अवलम्बन गरिएका नीतिहरूको खुलासा : कम्पनीको नेपाल बाहिर कार्यालयहरू नरहेको ।
- ९ यस वर्ष फछ्यौट भएको दावीको संख्या तथा फछ्यौट हुन बाँकी बीमा दावीको संख्या र समयावधिको खुलासा : यस वर्ष फछ्यौट भएको दावी संख्या ७४५ तथा फछ्यौट हुन बाँकी बीमा दावीको संख्या ३३ रहेको छ । फछ्यौट हुन बाँकी बीमा दावी कागजी प्रमाण पूरा भएपछि आगामी आ. व. मा फछ्यौट गरिनेछ ।
- १० वित्तीय विवरण तयार गर्दा प्रचलित बीमा ऐन, २०४९ बीमा नियमावली, २०४९ र सो अन्तर्गत जारी गरिएका बीमा समितिको आदेश वा निर्देशन, कम्पनी ऐन २०६३ तथा अन्य कानूनहरू तथा लेखामान, लेखाको सिद्धान्त र नीतिहरू पालना गरिएको उद्घोषण र त्यस्ता व्यवस्थाहरू पालना हुन नसकेको भए सोको कारण सहितको खुलासा : वित्तीय विवरण तयार गर्दा प्रचलित बीमा ऐन २०४९ बीमा नियमावली, २०४९ र सो अन्तर्गत जारी गरिएका बीमा समितिको आदेश तथा निर्देशन, कम्पनी ऐन २०६३ तथा अन्य कानूनहरू तथा लेखामान, लेखाको सिद्धान्त र नीतिहरू पालना गरिएको छ ।
- ११ क) कम्पनीले उपयुक्त लेखा नीति अवलम्बन गरेको, सोको प्रयोगमा एकरूपता कायम गरेको र त्यस्तो नीतिको परीक्षण गरी उपयुक्तता एकिन गरेको छ ।
ख) कम्पनीको विवरणले वासलातको मितिमा कम्पनीको नाफा नोक्सान लगायतका वित्तीय अवस्थाको यथार्थ तथा वास्तविक चित्रण गर्दछ ।
- १२ कम्पनीको संचालक समितिले कम्पनीको सम्पत्तिको सुरक्षाको लागि तथा जालसाजी वा अन्य अनियमितता पत्ता लगाउन र रोक्नका लागि उपयुक्त र पर्याप्त व्यवस्था गरेको छ ।
- १३ कम्पनीले 'Going Concern Basis' मा आफ्नो वित्तीय विवरण तयार गरेको हो ।
- १४ कम्पनीको व्यवसायको आकार र प्रकृति अनुसार आन्तरिक लेखापरीक्षण प्रणाली विद्यमान र प्रभावकारी रहेको छ ।
- १५ प्रचलित बीमा ऐन, २०४९ तथा कम्पनी ऐन २०६३ र सो अन्तर्गतका नियमावली, आदेश वा निर्देशनको प्रतिकुल हुने गरी कुनै व्यक्ति, फर्म, कम्पनी तथा कम्पनीको संचालक वा संचालकको स्वार्थ रहेको संस्थासंग कारोबार गरिएको छैन ।
- १६ वार्षिक प्रतिवेदन तयार गरिएको वर्ष आ.व.२०६९/०७० मा बीमा समितिले कम्पनीलाई कुनै दण्ड जरिवाना गरेको छैन ।
- १७ व्यवस्थापनले आवश्यक ठानेका अन्य कुराहरू : नभएको ।



बीमा समिति
BEEMA SAMITI

नेपालको बीमा नियमनकारी निकाय
Insurance Regulatory Authority of Nepal



वि.वि.शा. १९ (२०७४/७५) च.नं. २५९

मिति : २०७४/०४/१८

श्री प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
हान्तिसार, काठमाण्डौ ।

दर्ता नं. : ३५८


दर्ता मिति २०७४/५/१८

विषय : आ.ब.०६९/७० को वित्तीय विवरण स-शर्त स्वीकृति बारे ।

यस समितिमा प्राप्त तहाँको मिति २०७४/०२/१० समेतको पत्र सम्बन्धमा लेखिदैछ ।

बीमकको वित्तीय विवरण प्रतिको उत्तरदायित्व बीमकमा रहेको सर्वविदितै छ । लेखा परीक्षण भई समितिको स्वीकृतिको लागि पेश हुन आएको तहाँको आ.ब. २०६९/७० को वित्तीय विवरण सम्बन्धमा देहायका शर्तहरु सहित स्वीकृत गरिएको व्यहोरा निर्णयानुसार आवश्यक कार्यार्थ जानकारी गराइन्छ ।

- १ समितिको मिति २०६९/०४/०१ को निर्देशनको प्रतिकूल हुने गरी रु २,३८,६६,२०२। बढि व्यवस्थापन खर्च गरेको प्रति त्यस्तो बढि खर्च नगर्न बीमक सचेत रहनु हुन ।
- २ समितिको मिति २०६४/०४/३० को निर्देशन अनुसार Lapse Ratio न्यूनीकरण गर्न आवश्यक पहल गर्नु हुन ।
- ३ बीमकले वित्तीय स्वार्थ भएको आधारभूत शेयर धनीको लगानी रहेको भवनबाट अविलम्ब कर्पोरेट कार्यालय ठाउँ सारी गर्नु हुन ।
- ४ बीमकले प्रचलित आर्थिक नियमावली अनुसार पारदर्शी तथा प्रतिस्पर्धी रुपमा मात्र सेवा तथा सामानहरु खरिद गर्नु हुन ।
- ५ पूर्ण विवरण नखुलेको बीमा शुल्क रु ५,८९,६५४।- लाई पहिचान गरी न्यूनीकरण गर्नु हुन ।
- ६ बीमकको अण्डरराइटिङमा देखिएका विविध कैफियतहरु सुधार गरी शाखा कार्यालय उपर पर्याप्त नियन्त्रण कायम गर्नु हुन ।
- ७ संस्थागत सु-शासन सम्बन्धी निर्देशिका पूर्ण रुपमा पालना गरी लेखा परीक्षकले औल्याएका कैफियतहरु सुधार गर्नु हुन ।


(सन्तोष कार्की)
वित्त विश्लेषक

बीमा समितिबाट आ.व. २०६९/०७० को वित्तीय विवरण स्वीकृत गर्दा दिइएका शर्तहरूका

सम्बन्धमा व्यवस्थापनको जवाफ ।

१. व्यवस्थापन खर्चलाई न्युनिकरण गर्दै बीमा समितिबाट जारी निर्देशनहरूबाट तोकिएको सिमाभित्र रहि व्यवस्थापन खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
२. Lapse Ratio न्युनिकरण गर्न विलम्ब शुल्क मिनाहा, कर्मचारीहरू तथा अभिकर्ताहरूलाई तालीम, टेलिफोन तथा एस.एम.एस. बाट जानकारी गराइएको र यसलाई अझ प्रभावकारी गरिनेछ ।
३. कम्पनीको नक्साल, काठमाण्डौमा रहेको आफ्नो जग्गामा भवन निर्माणको लागि प्रक्रिया शुरु गरि यथासक्य छिटो आफ्नो भवनमा कार्यालय राखिनेछ ।
४. आर्थिक नियमावली अनुसार पारदर्शी तथा प्रतिस्पर्धी रूपमा सेवा तथा सामानहरू खरिद गर्ने प्रक्रियालाई अझ प्रभावकारी गरिनेछ ।
५. पुर्ण विवरण नखुलेको बीमाशुल्क तथा डिपोजिटलाई पहिचान गरी न्युनिकरण गर्दै लगिनेछ ।
६. कम्पनीको अन्डरराइटिड प्रक्रियामा सुधार भइरहेको छ र शाखा कार्यालयहरू माथिको नियन्त्रणलाई प्रभावकारी बनाउदै लगिनेछ ।
७. बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धि निर्देशिकाको अक्षरस पालना गर्दै आइरहेको र भविष्यमा समेत पालना गरिनेछ । लेखापरीक्षकले औल्याएका कैफियतहरू सुधार गरिएको र थप सुधार गरिनेछ ।